

# बुद्धधर्म के हो ?



$\mathcal{D} = \{x_i, y_i\}_{i=1}^n$

- 1 -

अनुवादकः  
ओधि बज्र बज्राचार्य

# बुद्धधर्म के हो?

## उ बा खिन्



अनुवादकः  
ओष्ठि अज्ञ वज्राचार्य

**प्रकाशकः**  
नमद सिद्धि तथा कयो मैजु  
टंकेश्वर, ताहाचल,  
काठमाडौं, नेपाल ।

पहिलो पटक : १००० प्रति

बुद्ध सम्बत् : २५२४  
नेपाल सम्बत् : ११०१  
विक्रम सम्बत् : २०३७  
इस्वी सम्बत् : १९८१

Dhamma.Digital

**सुद्रकः**  
शारदा प्रिन्टिङ्ग प्रेस,  
२१३, नूसाल (धर्मपथ)  
काठमाडौं-५ (नेपाल)

जसरी एउटा मैनवत्तीको प्रकाशमा कोठाको अन्धकार हटाउने  
शक्तिछ, त्यस्तै एउटा मानिसमा विकास भएको प्रकाशले  
अरु धरेको अन्धकार हटाउन मद्दत गर्न सक्छ ।

उ बा खिन्



अरुको असन्तुलित मन सन्तुलित पार्न सन्तुलित मनको  
आवश्यक पर्दछ ।

उ बा खिन्

Presented by  
Nanda Siddhi  
Kat.

## समर्पण

सत्यको साक्षात्कार गर्ने प्रयासमा  
लागेका समस्त योगीहरूमा समर्पित ।

## भूमिका

सयाजी उ बा खिन्‌को यो पुस्तक पुनः प्रकाशित गर्ने पाउदा हामीलाई खुशी लागेको छ । सयाजी उ बा खिन् बम्कीको सबभन्दा सफल विपश्यना भावनाका गुहहरूमध्ये एक हुनुहुन्छ । वहाँ ध्यावहारिक गुरु हुनुहुन्यो र घेरे वर्षसम्म घेरे बर्मी तथा विदेशीहरूलाई वहाले विपश्यना सिकाउनु भयो ।

वहाँ अन्तरराष्ट्रिय भावना केन्द्र, रंगून,को संस्थापक अध्यक्ष हुनु हुन्यो । खास गरेर शिक्षित तथा वैज्ञानिक विचारधाराका पश्चिमी व्यक्तिहरू सयाजी उ बा खिन्‌को विधिबाट आकर्षित भएका छन् ।

सयाजी उ बा खिन् जनवरी १९७१ मा परलोक हुनु भयो । तर वहाँको विधि अझे जीवित छ र वहाँको प्रशिक्षित तथा अधिकार प्राप्त शिष्यहरूको संरक्षणमा प्रचार भरहेको छ । रंगूनमा अन्तरराष्ट्रिय भावना केन्द्रमा प्रशिक्षण अम्बसम्म जारीने छ । भारतमा वहाँको एक प्रमुख शिष्य सयाजी उ गोयन्काले जुलाइ १९६९ देखि भारतभर दशदिने भावना शिविरहरू संचालन गर्दै आउनु भएको छ । यस अवधिमा उ गोयन्काको निवेशनमा भारत तथा अन्य साठी देशका ३००० भन्दा बढी मानिसहरूले विपश्यना भावना गरे । अमेरिकामा सयाजी उ बा

( क )

खिन्का अर्कों शिष्य व्यालिकोनियाका Dr. R.Hover ले पनि १० दिने विपश्यना भावना शिविरहरू सञ्चालन गर्दै आउनु भएको छ । इङ्गल्याण्डमा तेश्रो शिष्य Mr. John Coleman ले हालसालै आपनो पहिलो शिविर चलाउनु भएको छ । यस विश्वव्यापी चाखलाई दृष्टिगत गरी हामीले यो प्रवचनहरू पुनः प्रकाशित गरिरहेका छौं जुन सुरुमा सयाजी उ बा खिन्ले पश्चिमोहरूको लागि दिनु भएको थियो । यो पुस्तका बर्मासा धेरै पटक पुनःप्रकाशित गरिएको भएता पनि यो पहिलो भारतीय संस्करण हो ।

यो पुस्तक पढेर सबैलाई लाभ होस् ।  
सबै प्राणीहरू सुखी होउन् र शान्तिमा रहन् ।

स नन्दवंस लाहुर्रेरी  
बर्मी बौद्ध शिहार  
एस. १७/३३० ए. मालडहिया  
वा राणसी-२

ज्ञान रेवस्थान्त्र  
एम. ए., पि. एच. डि.  
धम्माचरिय

Dhamma.Digital

( ५ )

## मन्त्रब्य

विश्वमा सत्य ने सर्वाधिक शक्तिप्रद एवं कल्याणदायक हो। अतः मङ्गल कार्यको निमित्त सत्यानुसन्धान भन्दा श्रेष्ठ अरु कर्तव्य छैन।

विश्वको इतिहासमा सिद्धार्थ गौतमको अतिरिक्त अन्य कुनै राजपुत्रले मानव मात्रको दुःख निवृत्तिको निमित्त चक्रवर्ती राज-वैभव र प्राणप्रिय स्त्री एवं पुत्रलाई त्यागगरी दुष्कर-चर्या प्रहण गरेको कुरो हामीलाई याहा छैन।

सिद्धार्थ गौतमले सत्यज्ञान प्राप्त गर्ने कठोर साधना गर्नुभयो। साधना गर्दागाँदे वहाँको काथ-बल क्षीण भयो। पछि त्यस दुष्कर-चर्याबाट सत्यज्ञान प्राप्तगर्ने नसकिने अनुभव भएपछि स्थूल आहार ग्रहण गर्नुभयो। शरीर मध्यमावस्थामा पुगेपछि बोधिवृक्ष मुनि बञ्चासन गर्नुभई वहाँले यसरी भीषण प्रतीक्षा गर्नुभयो—“मेरो शरीरको रगत मासु सुकेर नसा (स्नायु) मात्र बाँकी भई कङ्काल न भए पनि बुद्धित्र प्राप्त गर्ने नसकेसम्म मैले यस आसनलाई छोड्ने छैन।” वहाँको यस प्रतीक्षा भङ्ग गर्न अनेक प्रकारका भारहरू आए तर वहाँलाई पराजित गर्न सकेनन्। यसरी भारलाई पराजित गर्नु भई वैशाख पूर्णिमाको विहान वहाँले बोधिज्ञान प्राप्त गर्नु भयो; जुन ज्ञान मानव

( ५ )

कल्याण एवं सांसारिक दुःखबाट मुक्त हुने अत्यावश्यक मूल मन्त्र समान हो ।

‘बुद्ध’ शब्दको अर्थ त्रै, बोधियुक्त, प्रज्ञा-ज्ञान युक्त । यहाँ ‘प्रज्ञा’ असाधारण ज्ञानको अर्थमा लिहेको छ । भगवान बुद्धले कोरा प्रज्ञालाई महत्व दिनु भएन । बहाँले शील, समाधि र प्रज्ञालाई जोड दिनु भयो ।

बुद्धधर्म ज्ञानप्रधान भएकोले यसमा अन्धविश्वास र अन्ध-श्रद्धालाई स्थान छैन । धर्ममा अन्धविश्वासको कारणले मानव समाजमा कीचित्को हानी नोकसानी भयो, भईरहेछ र हुनेछ त्यति शायद अरु कुनैले गरेनन् होला, गर्दै होला ।

दुःख, दुःखसमुदय, दुःखनिरोध र दुःख निरोधगमिनी प्रतिपदा यी चार आर्थसत्य सम्पन्न भएकोलेन बुद्धधर्म भनिएको हो । यसो भनी राखेकोले कोही कोही शिक्षित व्यक्तिले दुःख-विषयलाई उद्देश्य गरी बुद्धधर्मलाई ‘दुःख वाद’ पनि भनिरहेका छन् । चिकित्साशास्त्रमा रोग, रोगनिदान, रोगमुक्ति र रोगमुक्तिको उपाय वर्णन गरिएको हुन्छ । परन्तु विज्ञजनहरूले चिकित्सा शास्त्रलाई ‘रोग वाद’ नभनिकन ‘रोग मुक्तिवाद’ नै भनेका छन् ।

बुद्धधर्मले जड-चेतन विश्वको उत्पत्तिकारक निराकार इश्वर-को भरोसा लिदैन बहु वैज्ञानिक सिद्धान्तद्वारा यस विषयलाई बुझाई दिन्छ । यस सिद्धान्तलाई प्रीतत्यसमुत्पाद अथात् कार्य कारणको सिद्धान्त भनिन्छ । यही कारणले गर्दा बुद्ध-धर्म विश्वमा अद्वितीय हुन गयो ।

बुद्धधर्मको श्रेष्ठतालाई बुझेरनै बुद्धकालीन देश प्रसिद्ध महापण्डित ब्राह्मण परिब्राजक उपतिस्स कोलितहरूले आफ्ना परिब्राजकत्व त्याग गरी भिक्षु भए । महाकण्ठिन भद्रिय आदि राजाहरूले आप्ना राजपात त्यागी भिक्षुत्व ग्रहण गरे । शोण, राष्ट्रपाल आदि श्रेष्ठि-

पुत्रहरूले विपुल भोग ऐश्वर्यलाई तिलाङ्गजली दिई आनाशक्त भई भिक्षु-संघमा सम्मिलित भए । मगधराज विस्विसारकी अग्रमहिषी खेमा र श्रेष्ठि कन्या उप्पलवण्णा आदि उच्चवर्गका महिलाहरू भिक्षुणी संघमा दीक्षित भए । गृहस्थ प्रब्रल प्रतापी मगधराज विस्विसार, कोसलराज प्रसेनजित आदि क्षत्रीय-प्रधान र बाबरी, चंकी आदि ब्राह्मण-प्रधान तथा अनाथपिण्डिक एवं विशाखा आदि वैश्य-प्रधान व्यक्तिहरूले बुद्ध-धर्मको<sup>३</sup> शरण ग्रहण गरे । बुद्धधर्मले नै चण्डाशोकलाई देवानां प्रिय धर्माशोकको रूपमा सम्पूर्ण विश्वमा अद्वितीय सम्राट बनाइ दिए ।

विश्वप्रसिद्ध वैज्ञानिक आइनस्टाइनले पनि भन्नु भएको छः “यदि कुनै पनि धर्म वर्तमान वैज्ञानिक मस्तिष्कले स्वीकारनं योग्य छ भने त्यो बुद्धधर्मनै हो ।”

वर्तमान समयमा श्री लङ्गा, भारत भूमिका विविध प्रदेश र अमेरिका, युरोप, अस्ट्रेलिया आदि महादेशका भिन्नभिन्न भागमा “विपश्यना साधना शिविर” सञ्चालन गरिरहनु भएका श्री सत्यनारायण गोन्यकाजीका पूज्य गुरुजी ब्रह्महेश निवासी स्वर्गीय ऊ बा छिन्का प्रवचन संकलन स्वरूप “चुन्दूधर्म क्यो हो ?” नामक पुस्तकको अनुवाद बोधिबज्ज बज्जाचार्यजीले गर्नु भएको छ ।

बोधिबज्ज बज्जाचार्यजी “नेपाल बौद्ध परियति शिक्षा” को एक शिक्षक हुनुहुन्छ । वहाँले श्री सत्यनारायण गोयन्काजीको “विपश्यना साधना<sup>४</sup> शिविर” र बर्माका शासनधर्म तिरिपवर धर्माचारिय अनागारिका दोपञ्चाचारीको “विपश्यना भावना” मा पनि भाग लिई-सक्नु भएको छ । वहाँ एक गृहस्थ भएर पनि वहाँको धर्मप्रति श्रद्धा एवं ध्यानभावनामा विशेष रुची देखिन्छ । यही कारणले गर्दा वहाँलाई यस्तो गम्भीर पुस्तक अनुवाद गर्ने प्रेरणा प्राप्त भयो । मलाई आशा छ

यस पुस्तकबाट पाठकवर्गलाई बुद्ध र बुद्धधर्मको विशेषता गहिरएर  
बुझन मदत मिल्नेछ ।

अन्तमा यस अमूल्य पुस्तक अनुवाद गर्नु भएकोमा श्री बोधिबच्च  
बज्राचार्यलाई मङ्गल कामना गर्दछु । साथै यस पुस्तक प्रकाशित  
गरिदिनु भएकोमा श्री नन्दसिद्धि बुद्धाचार्यलाई पनि मेरो हार्दिक  
धन्यवाद । अस्तु

श्रीसुभंगल विहार  
ललितपुर

१५ फागुण २०३७

निःकु चुद्धघोष



( ४ )

## दुइ—शब्द

यो सानो पुस्तक भिक्षु डा. रेवतधर्म द्वारा सम्पादित “What Buddhism Is” भन्ने अंग्रेजी पुस्तकको अनुवाद हो । यसमा बर्मिका विपश्यना भावना (ध्यान) का शिक्षक स्वर्गीय उ बा खिन्ले बर्मिका तत्कालिन धार्मिक अध्ययन समूहद्वारा आयोजित प्रवचन कार्यक्रममा दिएका तीनवटा प्रवचनहरू संग्रहित छन् ।

आफ्ना प्रवचनहरूमा गुरुजी उ बा खिन्ले बुद्धधर्म के हो भन्ने चारे एक नयाँ तथा व्यावहारिक दृष्टिकोण प्रस्तुत गर्नु भएको छ । बुद्धधर्म प्रतिको बहाँको दृष्टिकोण र बहाँको गम्भीर ज्ञानबाट मधेरे लाभान्वित भएको छु । म जस्तै अन्य नेपाली साथीहरूले पनि यसबाट फाइदा लिन सकोस् भन्ने मनसायले यो पुस्तक नेपाली भाषामा अनुवाद गर्ने प्रयास गरेको छु । अनुवाद गर्दा सकेसम्म शाद्वार्थ र भावार्थ दुवंको उत्तिकै ख्याल राखेको छु । तर कोरा शाद्वार्थले मात्र भाव स्पष्ट रूपमा व्यक्त नहुने कुनै कुनै ठाउँमा भावार्थलाई बढी महत्व दिएको छु ।

यस पुस्तकको प्रकाशनमा पूज्य भिक्षु बुद्धघोष महास्थविरले मलाई ठूलो सहयोग गर्नुभएको छ । पुस्तकको पाण्डुलिपि कैयों पटक पढी तथा प्रुफ समेत हेरी धेरे सुधारहरू गर्ने सुझाव दिनुको साथै आपनो मन्तव्य पनि लेखी यस पुस्तकको महत्व बढाइदिनु भएको छ । बहाँको

( ४ )

मैत्रीपूर्ण सहयोगको अभावमा यो पुस्तक यस रूपमा प्रकाशित हुँदैनथ्यो होला । तसर्थ म वहाँ प्रति कृतज्ञ छु ।

यस पुस्तकको महत्व मूल्यांकन गरी पुस्तक प्रकाशनको अभिभारा लिई यथासमयमा प्रकाशित गरी दिनुभएकोमा धर्मप्रति अगाढ शद्वा राख्ने श्री नन्वसिद्धि बुद्धाचार्यप्रति पनि कृतज्ञ छु ।

पुस्तक छाप्ने कार्य यथासमयमा सम्पन्न गरी सहयोग गर्नु भएकोमा शारदा प्रिटिङ्ज़ प्रेस परिवारलाई धन्यवाद दिन्छु ।

अन्त्यमा, यस पुस्तकमा कुनै भूल तथा श्रुटीहरू भए तो सबै मेरं हुन् । विज्ञ पाठकजनले भूल तथा श्रुटीहरू देखाइदिनु भएमा सधन्यवाद अर्को संस्करणमा सच्याउने प्रयास गर्नेछु ।

भवतु सब्ब मंगलम् ।

प्रयाग पोखरी, ललितपुर  
२०३७।१२।३

अनुवादक



# प्रकाशकीय

बुधदधर्ममा शीलको महत्ववारे धेरेलाई ज्ञान नभएकोले “पञ्च शीलया महत्व” नामक एउटा पुस्तक प्रकाशित गरें । त्यसरछि दुःख, दुःख समुदय, दुःख निरोध, दुःख निरोध गमिनी प्रतिपदा आर्यसत्यको ज्ञानको लागि २०३७ आश्वीन २० गते अर्थसहित “धर्मचक्र प्रवर्तन सूत्र” नामक एउटा पुस्तक पनि प्रकाशित गरें ।

अस्तुत पुस्तक उक्त दुवै पुस्तकहरू भन्दा धेरें गम्भीर र महत्व-पूर्ण छ । यस पुस्तकमा चक्रवाल, संसार नियम, लोक धातु, धातु, आयतन, पञ्चस्कन्ध, पट्टान, प्रतीत्य समुत्पाद आदि विषयहरूको संक्षिप्त र सरल रूपमा वर्णन गरिएको छ । बर्मका प्रसिद्ध विद्वान् उ. बा खिन-द्वारा बर्मको मेठडिष्ट चर्चमा क्रमशः मिति २३।१९५१, ३०।१९५१ र १४।१०।१९५१ मा दिइएका तीनवटा प्रवचनहरू संकलन भएको अंग्रेजी पुस्तकको श्री बोधिबज्र बज्राचार्यज्यूले नेपाली भाषामा अनुवाद गरिराख्नु भएको रहेछ । यो सानो पुस्तक प्रकाशित गर्ने पूज्य बुद्धधोष महास्थेविरबाट आज्ञा भएकोले प्रकाशित गरेको छु । पुस्तक अनुवाद गर्ने तथा पुस्तक प्रकाशित गर्ने प्रेरणा दिने वहाँहरू दुवै प्रते हार्दिक कृतज्ञता ज्ञापन गर्दछु ।

यो पुस्तक पढेर सबैलाई शान्ति मिलोस् भन्ने कामना गरेको छु ।

२ चंत्र, २०३७

प्रकाशक

नन्द सिद्धि तथा क्यो सौन्दर्य

(म.)

# बुद्धधर्म के हो ?

निम्न प्रवचनहरू अन्तर्राष्ट्रीय भावना केन्द्रको संस्थापक विषयना संघको अध्यक्ष थे सिथु ड. बा खिन्ले दिएका हुन् । त्यस बलत वहाँ वर्माको एकाउण्टेण्ट जनरल हुनुहुन्थ्यो र यो प्रवचनहरू संयुक्त राज्य अमेरिकाको विशेष प्राविधिक तथा वित्त शाखाका मूच्चमा अधिकृत Mr. Gerald F. Winfield र आधिक तथा वित्त शाखा अधिकृत Mr. Roger C. Thorpe को प्रमुखत्व भएको धार्मिक अध्ययन समूहको अनुरोधमा सिग्नल प्यागोडा रोड, रंगनको मेथिलिट चर्चको प्रांगनमा दिइएका थिए ।

(सम्पादक)

२३ सेप्टेम्बर १९५१ - प्रवचन संख्या १

Dhamma.Digital

आज तपाईंहरूको साथमा रही “बुद्धधर्म के हो” भन्ने विषयमा बोल्ने यो अवसर पाएकोमा म धेरे गौरवान्वित भएको ठान्छू । शुरूमा नै म तपाईंहरू सित धेरे खुलस्त हुन चाहन्छू । मले कुनै विश्वविद्यालयमा अध्ययन गरेको छैन र एउटा साधारण व्यक्तिसंग जति बाहेक म संग विज्ञानको ज्ञान छैन । न त म त्रिपिटक (साधारण अर्थमा बुद्धधर्मको तीन टोकरी) लेखिएको पालि भाषाको कुनै ज्ञान सहित बुद्धधर्मको सिद्धान्तको नं विद्वान हुँ । तंपनि बर्मीमा प्रसिद्ध र विद्वान बौद्ध भिक्षुहरूको बुद्धधर्म सम्बन्धी गृन्थहरू केही

मात्रामा पढेको छु । बुद्धधर्म प्रतिको मेरो दृष्टिकोण संद्वान्तिक भन्दा बढी व्यावहारिक भएकोले बुद्धधर्म बारे अन्यथा सहजै प्राप्त नहुने केही कुरा तपाईँहरूलाई दिन समर्थ हुनेछु भन्ने मलाई आशा छ । म स्वीकार गर्दछु कि हाल म व्यावहारिक बुद्धधर्मको एउटा विद्यार्थी हुँ र बुद्धधर्मको माध्यमबाट शक्तिहरूको स्वभावको सत्यता सिवन प्रयास गरिरहेको एकजना प्रयोगी पनि हुँ । यो काम एउटा गृहस्थी भएर र एउटा जिम्मेवारीपूर्ण सरकारी अधिकृतको अनेकों कर्तव्यहरू पालन गरी दचेको समय भित्र गर्नु पर्ने भएकोले प्रगति ढीलो छ र मैले भन्न लागेका कुराहरू विलकूल ठीक नै छ भन्ने कुरा म अलिकति पनि दावी गर्दिन । म ठीक वा गलत हुन सञ्चु । तर जब म केही कुरा भाव्दछु, शुद्ध हृदयले अत्युत्तम नियत र विश्वास साथ भन्दछु भन्ने कुरा निश्चित गराउन चाहन्छु ।

भगवान बुद्धले “कालाम सूत्र” मा भन्नुभयोः “तिमीहरूले सुनेको कुरामा विश्वास नगर, धेरै पुस्तादेखि चलिआएको कारणले परम्परामा विश्वास नगर, धेरैले बोलेको र हल्ला गरेको कारणले कुनै कुरा विश्वास नगर, कुनै पुरानो ऋषिमुनीको लिखित वक्तव्य पेश गरेको कारणले मात्र विश्वास नगर, अडकलमा विश्वास नगर, बानी लागेको कुरालाई सत्य भनेर विश्वास नगर; गुरु र बुद्धापाकाहरूको भनाईमा मात्र विश्वास नगर । अबलोकन र विश्लेषण पछि जब कुनै कुरा तर्क संगत र एउटा र सर्वको लागि असल र फायदाजनक हुन्छ, तब यसलाई स्वीकार गर र यस्तै जीवन यापन गर ।”

त्यसकारण, मेरो बिन्ति छ, जब म दार्शनिक कुरामा आउँछु व्यावहारिक दृष्टिकोणबाट वा उचित तर्कको आधारमा मैले भनेको कुरामा तपाईँहरू विश्वेषत नभएसम्म मलाई विश्वास नगर्नुस् ।

“अकुशलबाट अलग रहनु  
कुशल कार्य गर्नु  
मनलाई शुद्ध पानु  
यो नै सबै बुद्धहरूको शिक्षा हुन् ।”

“धृम्मपद”<sup>१</sup>का यी वाक्यहरूले बुद्धधर्मको संक्षिप्त सार दिन्छ। यो कुरा साधारण देखिन्छ तर व्यवहारमा ल्याउन धेरै कठीन छ। जबसम्म कसैले बुद्धको सिद्धान्तहरू व्यवहारमा ल्याउंदैन तबसम्म त्यो सच्चा बौद्ध हुन सक्दैन।

**बुद्धले भन्नु भएको थियो:**

“तिनीहरूलाई मैत्रे पत्ता लगाएको सत्य थाहा दिइएको छ, तिनीहरूलाई निश्चित साथ आपनै बनाएर अध्यास गर. तिनीहरूमा ध्यान भर, तिनीहरूलाई यत्रतत्र फैलाउ ताकि शुद्ध धर्म धेरै समयसम्म टिकोस् र देव र मनुष्यको हित र सुखको लागि स्थिर रहोस् ।”

बुद्धका शिक्षाहरू, जुन बुद्धधर्मको आधारभूत जग हुन, भन्नु अघि म सबभद्रा पहिले तपाईंहरूलाई गौतमबुद्धको जीवनी सित वरिचित भराउन चाहन्छु। यस्को लागि म तपाईंहरू मध्ये अधिकांशलाई थाहा नहुने केही बोद्ध विषयवस्तुहरूको पृष्ठभूमि भन्नु आफ्नो कर्तव्य ठान्दछु। तसर्थ म बुद्धधर्मका विषयवस्तुहरू जस्तोकि ब्रम्हाण्ड, ससार नियम, लोक धातु आदिको छोटो र विश्लेषणात्मक व्याख्या गर्न चाहन्छु। यिनीहरूले तपाईंहरूलाई विचार गर्नलाई केही खुराक दिनेछ भन्ने कुरामा शंका छन्। तसर्थ प्रश्नोत्तर गर्ने समयसम्म धर्यं पूर्वक सुनिदिनु हुन र केही क्षणको लाग यी कुराहरूलाई त्यसं राखी दिनु हुन अनुरोध गर्दछु।

### **ब्रम्हाण्ड**

ब्रम्हाण्ड सम्बन्धी बोद्ध विचारहरू सारांशमा निम्न अनुसार छः

नाम र रूप (मन र वस्तु) वास गर्ने ओकास लोक (अन्तरिक्ष को ब्रम्हाण्ड) छ। यस भौतिक संसारमा नाम र रूपले (मन र वस्तु) कारण र असरको नियमको प्रभावमा परेर आधिपत्य जभाउन्छ। अको

चाहीं उत्पन्न गरिएको वा १ नें संरक्षार लोक (मानसिक शक्तिहरूको ब्रह्माण्ड) हो। यो काय, वाक र चित्तको कारणले मनका सृजनात्मक शक्तिहरूबाट उत्पन्न हुने मानसिक जगत हो। तेथो र अन्तिम चाहिं दृश्य वा अदृश्य सत्त लोकको ब्रह्माण्ड हो जुन मानसिक शक्तिहरूको उपज हुन्। यी तिनवटालाई हामी “एउटामा तिनदटा ब्रह्माण्ड” भःछौं किनभने यिनीहरू एक अर्को सित अभिन्न छन्। तिनीहरू आपसमा अन्य मन्य सम्बन्ध राख्दछन्।

तपाईंहरूलाई सब भन्दा घत लार्ने कुरा चक्रवालहरू वा विश्वनियम होला जसमा प्रत्येकमा एकतीस लोकधातु छन्। प्रत्येक विश्वनियम सौर्य जगत र अन्य लोकधातु सहितको मानव जगत सित मिलदछ। यस्ता विश्वनियमहरू असंख्य लाखों लाख छन्। हाम्रो सबभन्दा नजिक पनि यस्ता दश हजार विश्वनियमहरू एउटा बुद्धको जातिलेत भित्र पर्दछन्। वास्तवमा जब बुद्धले कपिलवस्तु नजिक महावनमा यो प्रसिद्ध “महासमय सूत्र” अर्थात ठूलो अवसरको उपदेश दिनु भयो हाम्रो दिश्वनियमको बहार देवताहरू मात्र होइन दश हजार विश्वनियमका पनि बुद्धको उपदेश सुन्न आएका थिए। भगवान बुद्धले यस्ता आणालेत (प्रभाव क्षेत्र) भित्र पनि संसार नियमका सर्वों करोड प्राणीहरूलाई करुणा र अनन्त प्रेमपूर्ण विचारका तरङ्गहरू पठाउन सक्छ। बाकी संसार नियमहरू बुद्धको प्रभावकारी विचार तरङ्गहरू पुग्न नसक्ने ‘विसय लेत’मा पर्दछन्। बुद्धधर्मका यी विषयवस्तुहरूबाट तपाइहरूले पूरा ब्रह्माण्डको आकार बारे राम्रो संग कल्पना गर्न सक्नु हुन्छ। ओकास लोकमा (अन्तरिक्षको ब्रह्माण्ड) हाम्रो विश्वको भौतिक नगण्यता भयानक छ। सारा मानव संसार अन्तरिक्षमा एउटा थोला मात्र हुनु पर्दछ।

अब म हाम्रो संसार नियमका ३१ वटा लोक धातुको

बारेमा केहो कुरा भन्छु जुन अन्य संसार नियमहरूमा जस्तै छन् ।  
मोटामोटी रूपले तिनीहरू हुन् :

- (क) अरूप लोक — ब्रह्माहरूको अभौतिक लोक
- (ख) रूप लोक — ब्रह्माहरूको सूक्ष्म भौतिक लोक
- (ग) काम लोक — देव, मनुष्य तथा ४ अवाद लोक

अरूप लोकमा रूप नभएका अभौतिक स्थितिका चार चटा ब्रह्मलोकहरू आउँछन् । रूपलोकमा सूक्ष्म भौतिक अवस्थाका सोऽहवटा ब्रह्मलोक आउँछन् । कामलोक निम्नानुसार छः

### (क) छः देवलोकहरू

- (१) चतु महाराजिक (२) तादतिस (३) यामा (४) तुस्ता
- (५) प्रिमानेरति (६) परनिम्मितवस्वत्ति

### (ख) मनुष्य लोक

### (ग) चार अपाय लोकहरू

१. निरय (नर्क)
२. किरच्छान (पशुलोक)
३. प्रेत (प्रेत लोक)
४. अनुर (दैत्य लोक)

यी लोक धातुहरू कीय, वाक र चित्तको कम (चेतना) को आधारमा मनले उत्पन्न गरेका मानसिक शक्तिहरूको स्वभाव अनुसार शुद्ध वा अशुद्ध शोषितल वा तातो प्रकाशमय वा अंक्षयारो, हल्का वा गन्ही, सुखदायी वा दुःखदायी हुन्छन् । उदाहरणको लागि विश्वका सब प्रणीहरू उपर असीमित प्रेम र करुणा फैलाउने एकजना धार्मिक द्यक्तिको कुरा लिउँ । उसले यस्तो शुद्ध, शोषित, प्रकाशमय, हल्का र सुखद मानसिक शक्तिहरू उत्पन्न गरिरहेको हुनु पर्छ जुन शक्तिहरू सामान्यतः ब्रह्मलोकमा मात्र हुन्छन् । यसको विपरीत

अब एउटा यस्तो व्यक्तिको कुरा लिउं जो असन्तुष्ट र क्रोधी छ । ‘‘मुख नै मनको संकेत हो’’ भने जस्तै त्यस व्यक्तिको मनको अशुद्धता, तातोपन, अंध्यारोपन र दुःख नांगो आँखाले पनि देखिने गरी त्यस व्यक्तिमा जल्न्थ्य । यो द्वेष (रीस) रूपी अकुशल मानसिक शक्तिको उत्पत्तिको कारणले नै भएको हो जुन अपाय लोक तर्फ जान्छ । लोभ वा मोहबाट उत्पन्न हुने अकुशल मानसिक शक्तिहरूको कुरा पनि यस्तै हो । भक्ति, सदाचार र दान जस्ता कुशल कार्यहरूले, जसको मूलमा भविष्यमा सुख प्राप्त गर्ने लालसा छ, यस्ता मानसिक शक्तिहरू उत्पन्न गराउँछन् जुन सामान्यतः देव र मनुष्यको काम लेकमा अवस्थित हुन्छन् ।

महिला तथा सज्जनहरू, अहिले मैले भन्न लागेको गौतम बुद्धको जीवनीको लागि महत्व भएका बुद्धधर्मका केही विषयवस्तुहरू यी नै हुन् ।



## स्त्र्यार्थी

भद्रकल्पमा उत्पन्न हुने पाँच बुद्धहरू मध्ये गौतम बुद्ध चारौ हो । त्यस भन्दा अधिका बुद्धहरू ककुसन्ध, कौणागमन र कस्सप थिए । पहिलेका कल्पमा पनि असंख्य बुद्धहरू उत्पन्न भएका थिए जसले सबै परिषक्ष प्राणीहरूलाई दुःख र मृत्युबाट मुक्ति दिने उही धर्मको उपदेश दिएका थिए । बुद्धहरू सबै करुणावान, तेजस्वी र सम्बोधी-प्राप्त हुन्छन् ।

सुमेघ नाम गरेको एउटा ऋषिले दीपकर बुद्धबाट यस्तो प्रेरणा पायो कि उसले कालान्तरमा बुध्द हुने सबै आवश्यक तयारीहरू गर्ने प्रतिज्ञा गरे । दीपकर बुध्दले उसलाई आशीर्वाद दियो र भविष्यवाणी गर्यो कि चार असंख्य र एक लाख कल्प समय पछि उ बुध्द हुनेछ ।

त्यस पछि देखि बोधिसत्त्वले (बुध्व हुने) जन्म जन्मान्तरमा निम्न दश पारमिताको अभ्यासद्वारा अत्युच्च स्तरको मानसिक शक्ति सञ्चित गरे ।

- |                  |                |                 |
|------------------|----------------|-----------------|
| १. दानपारमी      | २. सीलपारमी    | ३. नेवखम्मपारमी |
| ४. पक्षपारमी     | ५. वीरियपारमी  | ६. खन्तिपारमी   |
| ७. सङ्चपारमी     | ८. अधिडुनपारमी | ९. मेत्तापारमी  |
| १०. उपेक्षापारमी |                |                 |

तस्थं बुध्व हुनु अति कठिन कार्य हो । यसको बारेमा विचार सम्म गर्न पनि इच्छा शक्तिको अत्युच्च बलको आवश्यकता पर्दछ । बोधिसत्त्वको तयारी समय राजा वेसन्तरको जीवनबाट अन्त हुन्छ जसले दान दिने कार्यमा सबै प्राणीहरूलाई उछिने । दीपंकर बुधको अगाडी गरेको बृद्ध प्रतिज्ञा पूरा गर्न उसले आपनो राज्य, आपनी पत्नी, आपना सबै सांसारिक वस्तुहरू दान दियो । अर्को जन्म तेजस्वी स्वेतकेतु देव भएर तुसिता भूषणमा भएको थियो र त्यहाँबाट च्यूत भएर वर्तमान नेपालको नजीकको एउटा ठाउँ, कर्पिलवस्तुको राजा शुद्धोदनको रानी मायादेवीको कोखमा जन्म लियो । सुत्करी हुने समय नजिक आएपछि रानीले सोको लागि आपनो माइतीघर जाने इच्छा व्यक्त गरिन् । त्यस अनुसार राजा शुद्धोदनले आवश्यक भारदार तथा प्रहरीहरू सहित उनलाई त्यहाँ पठाए । बाटोमा लुम्बिनीको साल बनमा बास बसिन् । तिनी पालकीबाट ओर्लिन् र झीतिल हावा र साल फूलहरूको मध्येर बासनाको आनन्द लिइन् । नजिकको साल रुखको एउटा हाँगामा फूल टिप्प आफ्नो दाहिने हात उठाउँदा अकस्मात र अनअपेक्षित किसिमले तिनले एउटा छोरालाई जन्म दिइन् जो भविष्यमा सम्यक्सम्बुद्ध हुने थियो । यसको साथ सार्थ घेरे किसिमध्याट विष्यमा प्राकृतिक नियममा उचल

पुथल भएको थियो र ३२ वटा ताजुव लाग्दो घटना देखिएको थियो । सबै भौतिक संसार जगदेखि हिलिएको थियो । सौर्य मण्डलमा [असाधारण प्रकाश थियो । भौतिक जगतका सबै प्राणीहरूले एक अको-लाई देख्न सक्ये । बहिरो र लाटोको रोग निको भएको थियो । जताततै देवी संगीत सुनिएको थियो र त्यस्तै अह पनि भएको थियो । त्यस बेला राजा शुध्दोदनका ऋषिगुरु कालदेवल तावर्तिस भुवनका देवताहसित छलकल गरिरहेको थियो । ऊ आठ समापत्तिमा निपुणता प्राप्त गरेको ऋषि थियो जुन समापत्तिले उसलाई अलीकिक शक्तिहरू दियो । काम र हपलोकमा हर्षोल्लास गराई राजाको छोराको जन्म भएको थाहा पाई ऊ दरबारमा हत्यापत फक्केर आयो र बच्चालाई आशीर्वादिको लागि उसको अगाडी त्याउन भने । यस अवसरको लागि राजाले बच्चालाई गुरुको अगाडी राख्न लागेको बेला ऐउटा अनौथो कुरा भयो । त्यो बच्चा हावामा उड्यो र आपना साना खुट्टाहरू देवलको टाउकोमा राखेर आराम गयो । देवलले तुरन्त बुझ्यो कि त्यो बच्चा भविष्यमा बुध्द हुने बाहेक अह कोही होइन । यो ज्ञानले ऊ हाँस्यो तर तुरन्तै रोयो किनकि ऊ बुध्दको उपदेश सुन्न जीवित रहेदैन र मृत्यु पछि पनि ऊ अरुपलोकमा (बहु-हरूको अदृश्य भूमि) हुनेछ जहाँबाट रुपलोकमा कुनै किसिमको सम्बन्ध हुँदैन । उसले बुध्द र वहाँको उपदेशहरू दुःखद रुपमा चुक्नु पर्यो ।

पांचौ दिनमा प्रसिद्ध ज्योतिष-हस्तरेखाविदहरूको अगाडी राखेर बच्चालाई सिध्दार्थ भन्ने नामकरण गरियो । तिनीहरूले स्वीकार गरे की त्यस बच्चासंग बुध्द हुने जम्मै लक्षणहरू छन् । आमा महारानी चाहीं सुत्केरी भएको एक हस्तापछि निधन भइन् र बच्चालाई उसकी काकी प्रजापती गौतमीले स्थाहार गरिन् ।

सिध्वार्थले जीवनको सुखका वर्षहरु आराम, विलास र सुख-भोगमा बिताए । उसलाई बुधिद र बल दुर्बंमा विलक्षण गुण युक्त भएको भनेर तारिफ गरियो । राजाले उसको जीवन शान्त र सुगम-सित चलाउने व्यवस्था गर्नेमा कुनै कसर बाकी राखेन । राजकुमारलाई इन्द्रिय सुखमा दुवाई राख्न सबै आवश्यकताहरु परिपूर्ण गरी तीन छतुमा मिल्ने तीनवटा छुट्टाछुट्टै दरबारहरु बनाइए । किनभने पंचिक मायाले गर्दा राजाले छोरोलाई सम्यकसम्बुद्ध भन्दा राजाकै रूपमा सांसारिक जीवनमा रहनदिने इच्छा गर्यो । आफ्नो छोरालाई यस्तो बातोवरणमा राख्ने जहाँ उच्च दार्शनिक विचार गर्ने सौकान्त नमिलोस् भन्ने कुरामा राजा शुद्धोदन आवश्यक भन्दा बढी सतकथियो । यसतर्फ राजकुमारको ध्यान नजावोस् भन्ने निश्चित गर्न उसले राजकुमारलाई सेवा गर्ने वा उसको संगतमा आउनेलाई जरा, व्याधि, मरण जस्ता कुराहरु वारे एक शब्द पनि कहिलये नबोल्ने आदेश दियो । तिनीहरुने संसारमा अप्रिय कुराहरु हुँदै नभएको जस्तो अभिनय गर्नु पर्थ्यो । बुढघाई, कमजोरी र विरामीको सानो चिन्ह सम्म देखिएका नोकर तथा सेवकहरु ह इन्थ्यो । अर्को तर्फ उसलाई इन्द्रिय सुखमा चुलुँस्म दुवाई, राख्न नृत्य, संगीत र मनोरञ्जनस्मूर्ण समारोह हुन्थ्यो ।

## न्नहुः चिन्तिष्क्रमण

दिन, महिना र वर्ष बित्दै गएपछि इन्द्रिय सुखको एकनासे बातावरणबाट राजकुमार सिध्वार्थको मन विस्तारै हट्टन थाल्यो । बुधत्व प्राप्तिको महान लक्षको निमित्त उसले पहिलेका असंख्य जन्ममा सञ्चय गरिराखेको पुण्यको मानसिक शक्तिहरु स्वतः जाप्रत भए । समय समयमा जब उसको मन इन्द्रिय सुखबाट अलगग हुन्थ्यो उसको

अन्तस्फरण उच्चस्थितिमा पुरुथो र बाल्यकालमा उसको शिशुदेह हावामा उठाएर कालदेवलको टाउकोमा पुन्याए जस्तै समाधिको बलले उसको मन शुध्द र शान्तिको स्थितिमा पुरुथो । मनमा अन्तरद्रन्द सुख भयो । इन्द्रिय सुख र लालसाबाट फुत्कनु उसको पहिलो विचार थियो । उसले दरवारको पर्खालहरूको बाहिर जहाँ ऊ एकचोटी पनि पुरोगो थिएन के रहेछ भन्ने कुरा जान्न इच्छा गर्यो । उसले मानिसले बनाएको रूपमा होइन कि प्रकृतिको यथार्थ रूप हेनै इच्छा गर्यो : तदनुसार उसले दरवारको पर्खालहरू बाहिरको शाही उद्यान हेनै निश्चय गर्यो । उद्यानको बाटोमा अशुभ दृश्यहरू सडकबाट हटाउन लगाउने राजाको सचेतताको बावजूद पहिलो पटकनै उसले एउटा आयुले कुप्रेको बुढो मानिस देख्यो । अर्को पटक उसले मरणान्त व्याधिले छटपटिएको एउटा बिरामी मानिस देख्यो । त्यसपछि उसले एउटा मानिसको मृत शरीर भेट्यो । अन्तिम पटक एउटा भिक्षुसित भेट भयो । यी सबले उसको मनलाई गम्भीर विचार तर्फ लगायो । उसको मानसिक प्रवृत्ति बदलियो । मन अशुद्धिहरूबाट मुक्त भयो र संस्कार लोक (मानसिक शक्तिहरूको लोक) मा संचित उसको आफ्नो पुण्यको शक्तिहरूसित भित्यो । तबसम्ममा उसको मन नीवरणहरूबाट मुक्त भै शान्त, शुद्ध र बलियो भैंसकेको थियो । यो जन्मै त्यही राती भयो जब उसकी रानीले एउटा छोरा, उसलाई बाँध्ने एउटा नयाँ जंजीर, जन्माइन् । तर मनको सन्तुलन खलबत्याउने कुनै पनि कुराबाट उ मुक्त थियो । अधिष्ठान पारमिताहरूले बलियो निर्णयको निमित्त आफ्नो कार्य गरे र उसले जन्म, जरा तथा मरणबाट उम्कने बाटो खोज्ने निश्चय गर्यो । यो दृढ निश्चय मध्यरातमा गरेको थियो । उसले सारथि छन्दकलाई आफ्नो घोडा कर्थकलाई तयार राख्ने आदेश दियो । स्वास्नी र नवजात शिशुलाई विदाइको अवलोकन पछि राजकुमार सिद्धार्थले संसारको र परिवारको सर्व वन्धनहरू तोड्यो र महाभिनिष्कमण

गर्यो । आफ्नो लक्ष पूरा नहुन्जेलसम्म कहिलये नकर्नने गरी उसले नगर पार गरी अनोमा बढी तर्यो ।

## सच्चयब्दो खोजी

यस महाभिनिष्करण पछि राजकुमार सिद्धार्थ फिरन्ते श्रमणको भेषमा हातमा भिक्षापात्र लिएर सम्भाव्य गुरुहरूको खोजीमा यत्रतत्र घूम्यो । दुईजना प्रलयात बाह्यण गुरुहरू आलार र उदकको आध्यात्मिक निर्देशनमा रह्यो । आलारले आत्माको विश्वासमा जोड दियो र सिकायो कि भौतिक बन्धनबाट मुक्त भएपछि आत्माले पूर्ण मुक्ति हासिल गर्दछ । यसले राजकुमारलाई सन्तुष्ट पार्न सकेन । त्यस पछि उ उदक कहाँ गयो जसले कर्मको फल र आत्माको पुनर्जन्ममा अति जोड दियो । दुबै आत्माको विषयबाट बाहिर निस्कन सकेन र श्रमण राजकुमारलाई लायो कि सिवनु पर्न अरु विषय बाँकी नै छ । आफ्ले मुक्तिको बाटो खोजन तिनीहरू दुबैलाई छोडे । त्यस बेलासम्ममा उसले आठ समाप्तिहरू सिकीसकेको थियो र भविध्य र भूतकालका धेरे कल्पसम्मका घटनाहरू थाहा पाउने क्षमता सहित सर्व अलौकिक शक्तिहरूको अभ्यासमा निपुण भइसकेको थियो । यी सर्व भौतिक क्षेत्रमा थिए र श्रमण राजकुमारलाई, जसको आकांक्षा जन्म, दुःख र मृत्युको भौतिक क्षेत्रबाट उम्कनु थियो, यिनीहरू ठूलो मतलबको थिएनन् ।

पछि पाँचजना श्रमणहरूले पनि उसको साथ दिए जसमध्ये एकजना कौण्डन्य नामको ज्योतिषहस्तरेखाशास्त्री थियो जसले उसको जन्मको पाँचौ दिनमा निश्चित रूपले भविध्यवणी गरेको थियो कि उ निश्चयने बुद्ध हुनेछ । ती श्रमणहरूले ६ वर्षसम्म उसको रास्रो सेवा गरे । यस अवधिमा आफ्लाई विभिन्न प्रकारको कठोर तप र अनु-

शासनमा राखेर झण्डे हाड र छाला मात्र बाँकी रहुन्जेलसम्म उ निराहार व्रत र ध्यानमा संलग्न रह्यो । वारतवमा एकदिन थकाईले मुद्द्वा पर्यो । जब उ यस स्थितिबाट उम्भयो उसले आफ्नो तरीका बदल्यो, मध्यम मार्ग अनुज्ञरण गर्यो र सम्बोधिको मार्ग ज्ञन स्पष्ट भएको कुरा पत्ता लगायो ।

## बुद्धत्व प्राप्ति

२५६२ वर्ष अघि बैशाखको (बैशाखको पूर्णिमा) साँझ किरन्ते श्रमण राजकुमार सिद्धार्थ कुनै पनि हालतमा प्राण गएतापनि सत्य र सम्बोधि, बुद्धत्व, प्राप्त नहुन्जेल नउठने अत्युच्च अधिष्ठान गरी हालको बोधगया नजिक निरञ्जना नदीको किनारामा उरुवेला जङ्गलमा एउटा बोधिबृक्षमुनी बज्जाशनमा बस्यो ।

त्यो महान् घटना नजिक आउँदै थियो । श्रमण राजकुमारले मनको एकाग्रता हाशिल गर्न मनको सबै शक्ति एकत्रित गर्यो जुन सत्य पत्ता लगाउनको लागि अति आवश्यक थियो । त्यसै बखत राजकुमारले पत्ता लगायो कि मनलाई सन्तुलित पार्नु पहिले जस्तो सजिलो थिएन । उसको चारैतिर अपायलोकको मानसिक शक्तिहरू उच्चलोकको मानसिक शक्तिहरूसँग मिलेको मात्र थिएन उसको मनको सन्तुलनलाई बारम्बार उल्टाइ दिने काफि बलियो बाह्य हस्तक्षेपहरू पनि थिए । उसले सामान्य रूपले हासिल गरेको प्रकाशको किरणका विरोधी शक्तिहरूको अभेद्य पिण्डको बाधा असाधारण थियो । सायद बुद्धत्व प्राप्त गर्ने यो अन्तिम प्रयास भएकोले न होला; र अकुशल शक्तिहरूको महान् नियन्त्रक भार नजिकै थियो । तर राजकुमारले पुण्यहरू तो मानसिक शक्तिहरू, जुन ठीक समयमा अवश्यम्भाबीरूपले उसकहाँ फक्केर आउनु पर्दछ, को बलले विस्तारं तर निश्चित रूपले मिहेनत गर्दै गयो ।

उसले एउटा प्रतिज्ञा गर्यो र उसको दशपारमिता पूर्ण भएको देखेका समस्त ब्रह्मा र देवहरूलाई यस उच्च लक्ष प्राप्तगर्ने संघर्षमा सहयोग गर्न बोलाए । यति गरी सकेपछि ब्रह्मा र देवहरूको अतिशुद्ध मानसिक शक्तिहरूसितको संयोगको राज्ञो प्रभाव पर्यो । शक्तिहरूको बाब्लो दिष्ट जुन एक समय अमेद्य देखिन्थ्यो टुका टुका भयो र मनको नियन्त्रणमा स्थिर प्रगतिको साथै तिनीहरू सधेको लाँग मेटिए । र बै बाधाहरू पार भइसकेपछि राजकुमार आफ्नो एकाग्रताको शक्ति बढाउन समर्थ भयो र मनलाई पूर्ण शुद्धता, निश्चलता र उपेक्षाम राख्यो । विस्तारं उसमा बिशुद्ध प्रज्ञाको चेतना जाग्रत भयो । उसले सामना गर्नु पर्ने प्रमुख समस्याहरूको समाधानने प्ररणाको रूपमा उसको चेतनामा देखापन्थ्यो । आफ्ने शरीरमा प्रकृतिको सच्चाईमाथि अन्त-मुखी भएर ध्यान गर्दा उसलाई छर्लङ्ग देखापर्यो कि मानव शरीरमा यसो देखिने जस्तो कुनै सारतत्व छैन र यो गृष्म ऋतुमा बगोको चक्काबाट निस्कने धुलोको कणको सरदर १/४६६५६ वाँ भाग भएको असंस्थ्य लाख कलापहरूको समुच्चय बाहेक केही होइन । अझ निरिक्षण गर्दा उसले याहापादो कि यो कलाप पनि निरन्तर परिवर्तन वा प्रवाह-मा रहने पदार्थ हो । त्यस्तै मन पनि निरन्तर रुदमा तथा अनंतसम्भव्यतिमा आइरहने (उत्पन्न भएको) र गइरहने (उत्पन्न गर्ने) मानसिक शक्तिहरूको प्रतिनिधि हो ।

जब उसले आफ्नमा स्वत्वको भावनाबाट पार गर्यो बुद्धले तब घोषणा गर्यो कि उसको प्रज्ञाचक्षु उत्पन्न भयो; र उसले समाधिको एकाग्रताबाट कलापहरू देख्यो जसमा उसले अनित्यको नियम लगाई सारहीनतामा त्यायो र बुद्धधर्ममा हामी जेलाई ‘पञ्जन्ति’ भन्दौ त्यस-बाट अलगा भएर ‘परमत्थ’ वा शक्तिहरूको स्वभाव वा अरु शब्दमा “आखिरी सच्चाइ” को स्थितिमा आइपुग्यो ।

त्यसे अनुसार उसले आर्कमा मन र पदार्थको निरन्तर परिवर्तन (अनित्य) को साक्षात्कार गर्यो र त्यसको परिणामस्वरूप दुःख सत्यको पनि । त्यसे बेला उसको अहंभाव टुक्रा टुक्रा भएर सून्ध भयो र आत्म-प्रतिको आशवित बाँकि नभएको बा “अत्ता” को निशान नभएको दुःख-बाट बाहिरको स्थिति (दुःख निरोध) मा पुग्यो । “मन र पदार्थ” उसको लागि बोको कार्यकलाप मात्र भयो जुन हरहमेसा कारण र असरको नियम-र प्रतित्यसमुत्पादको क्षेत्र भित्र परिवर्तन भइरहन्छ । सत्य साक्षात्कार भयो । तब भावी बुद्धको निहित गुणहरू दिक्षित भयो र बैशाखको भोर सम्ममा उसमा पूर्ण सम्बोधि आयो । “साच्चेन राजकुमार सिद्धार्थले सम्यक्-सम्बोधि प्राप्त गर्यो र बुद्ध, जाग्रत, सम्बुद्ध, सर्वज्ञ भयो । उ जुन किसिमले जाग्रत थियो त्यससित दाँजदा अरु सबै सुतिरहेका र स्वप्न देखिरहेका थिए । उ जुन किसिमले सम्बुद्ध थियो त्यससित दाँजदा अरु सबै मानिसहरू ठक्कर खाइरहेका र अन्धकारमा छामछुम गरिरहेका थिए । उसले जुन ज्ञानले जानेको थियो त्यससित दाँजदा अरु मानिषहरूले जानेका जम्मै कुरा एक किसिमको अज्ञान थियो ।”

Dhamma Digital

महिला कथा सज्जनहरू, मैले आज तपाईंहरूको यत्ति धेरै समय लिइसकेको छु । धर्यंपूर्वक सुनिदिनु भएकोमा म तपाईंहरू सर्वलाई धन्यवाद बिन्दु । मलाई यो प्रवचन दिने अनुज्ञा दिनु भएकोमा चर्चको पादरीलाई पनि धन्यवाद दिनै पछं ।

# बुद्धधर्म के हो ?

३० सेप्टेम्बर १९५१ - प्रवचन संख्या २

गत आइतवार मैले भगवान बुद्धको जीवनिको बुद्धत्व प्रर्दितको क्षणसम्मको छोटकरी-असाध्य छोटकरी-विवरण पेश गरें । आज म वहाँको शिक्षाहरू के हुन् भन्ने कुरा भन्न लागेको छु । बौद्ध शिक्षाहरू सूत्रहरू (उपदेशहरू), विनय (संघ वा भिक्षुहरूको लागि अनुशासनका नियमहरू) र अभिधर्म (दार्शनिक शिक्षाहरू) सम्बेस भएको त्रिपिटकहरूमा संरक्षित छन् । त्रिपिटक पालिमा घेरे ठेलिमा छन् जुन सरसरति मात्र पढ्न पनि एउटा जेहेन्दार पालि विद्वानलाई कही महिना लाग्छ । तसर्थ म आज मुख्य मुख्य कुराहरूमा मात्र याने बुद्धधर्मको मूल सत्यहरूमा मात्र सीमित हुन चाहन्छु । भगवान बुद्धले धर्म प्रचार गर्ने कार्यमा लाग्नु भन्दा पहिले बोधिनृक्ष मुनी सात दिन र अन्य छ नजिकका स्थानहरू प्रत्येकमा ७।७ दिन गरी कुर्म बेला अत्युच्च निर्वाणको शान्ति अनुभव गर्दै र परमार्थ सत्य (आखिरी सत्यहरू) को सबभन्दा सूक्ष्म समस्याहरूमा गहिरिएर खोजी गर्दै ४९ दिनसम्म लगातार मौन ध्यानमा रहन्तु भयो । पट्टानको नियम - (सम्बन्धहरूको नियम) जसका विचारक्षणहरू बिचको अमर्गिन्ति किसिमका आपसी सम्बन्धहरूमा पनि विचार गरिन्छ, को पूर्ण ज्ञान पछि वहाँको शरीर-बाट ६ रङ्गका चहकिला किरणहरू निस्के जुन अन्ततोगत्वा वहाँको

शिरको चारेतिर ६ रङ्गे किरणको प्रभा-मण्डल जस्तै बस्न गयो । वहाँले  
 यो सात सात दिनको सात ठाउँको ध्यान आहार दिनानै बिताउनु  
 भयो । ४९ दिनसम्म आहार विना बाँच्नु हास्रो क्षमताबाट बिल्कुल  
 बाहिरको कुरा हो । वास्तविक कुरा यो होकि वहाँ उक्त पूरे समय भर  
 मानसिक भूमिमा हुनुहुन्थ्यो जुन भौतिक भूमि, जहाँ मानिस सामान्यतः  
 रहन्छ, भदा भिन्न छ । सूक्ष्म भौतिक ब्रह्मलोकका प्राणिहरूको सूक्ष्म  
 भौतिक जीवन प्रवाहको निर्वाह भौतिक आहारले गर्ने होइन, ध्यान  
 प्रोत्तिले गर्दै जुन आफै एउटा आहार तत्व हो । बुद्धलाई एनि त्यस्तै  
 भएको थियो; यत्रो लामो समयसम्म वहाँ भौतिक भूमिमा नभइ  
 मानसिक भूमिमा रहनु भएको थियो । यस तर्फको हास्रो अनुसन्धानको  
 प्रयोगहरूबाट हामीलाई दृष्टिरूपमा दिखस्त पारेको छ कि बुद्धजस्तो  
 उच्च बोधिक तथा मानसिक विकास भएको मानिसको लागि यो  
 सम्भवको कुरा हो । बुद्धत्व प्राप्तिको पचासौ दिनको बिहान वहाँ  
 ध्यानको लामो कार्यबाट उठ्नु भयो । वहाँ यकित भएर होइन कि  
 मानसिक भूमिमा नरहेकोले वहाँलाई आहारको इच्छा लाग्यो । त्यस-  
 बेला विदेशका दुइजना व्यापारीहरू उहबेला जंगल भएर मालसाभान  
 लाडिएका धेरै गाडाहरूमा सफर गरिरहेका थिए । एउटा पहिलो  
 जन्ममा उनीहरूको नातेदार भएको त्यो जंगलको एउटा देवताले तिनी-  
 हरूलाई ध्यानबाट भरखर उठेको सम्यक्भुद्धलाई श्रद्धाञ्जली अर्पण गर्ने  
 मौका लिन सत्त्वाह दियो । तदनुसार तिनीहरू त्यो ठाडेमा गए जहाँ  
 बुद्ध ६ रङ्गको किरणको प्रभामण्डलले प्रकाशमान भएर बस्नु भएको  
 थियो । तिनीहरूले आफ्नो भावनाको बेगलाई रोबन सकेन । तिनीहरूले  
 बुद्धको अगाडी भाव र भक्तिले डड्डवत् गरे र पछि महसहितको  
 सुरक्षित सत्तु बुद्धको प्रथम भोजनको लागि दान गरे । तिनीहरू वहाँको  
 उपासकको रूपमा स्वीकार गरिए । प्रूजाको लागि कुनै चीज दिनुहोस्  
 भनो बिन्ति गरेपछि बुद्धले आफ्नो शिरको आठवटा रौं तिनीहरूलाई

दिनु भयो । तपाईंहरू यो ठाहा पाउंदा आश्रयकित हुनुहोला कि यी दुइ व्यापारीहरू उक्कलाप, जुन आजको रंगून हो र जहाँ अहिले तपाईंहरू हुनुहन्थ्य, का तपुस्स र भत्तुक थिए । प्रसिद्ध स्वेडगाँ जुन तपाईंहरूले देखनुभयो होला त्यही चंत्य हो जहाँ बुद्धको आठवटा केशधातु-हरू २५४० वर्ष अघि उक्कलापको राजाको निजी निर्देशनमा स्थापना गरीएको थियो । पछिका बौद्ध राजाहरूले यो चंत्य हालसम्म संरक्षण र जिर्णोद्धार गर्दै आएका छन् । अभाग्यवस बुद्धको पहिलो उपासक (शिष्य) हुने सौभाग्य पाएका यी उक्कलापका दुई व्यापारीहरू थद्वाले उपासक भएका थिए खास व्यवहारमा बुद्धधर्मको स्वाद पाएका थिएनन् । जुन स्वाद पाएपछि मात्र तिनीहरू दुःख र मृत्युबाट मुक्त हन्थ्यो । शद्वा प्राथमिक आवश्यकता हो भन्ने कुरामा शंका छैन तर धर्मलाई व्यवहारमा ल्याउनु नै वास्तवमा मुख्य कुरा हो । तसर्थ बुद्धले भन्नुभएको थियो “हेरेक व्यक्तिले आफ्ले काम गर्नु पर्दछ, बुद्धहरूले बाटो मात्र देखाउँछन् ।”

## बुद्धको शिक्षाहरू

डिक्सनरीको अर्थ अनुसार बुद्धधर्म धर्म होइन किनभने अहू धर्महरूमा जस्तै यसमा केन्द्रबिन्दु इश्वरमा छैन । खास भन्ने हो भने बुद्धधर्म भौतिक र मानसिक नेतृत्वकाको नियमसित समन्वित दर्शन-व्यवस्था हो । यसमा लक्ष “दुःख र मृत्युको अन्त्य” हो । धर्मचक्र प्रवर्तन सूत्र (धर्मचक्र चलाउने उपदेश) नामक बुद्धको प्रथम उपदेशमा वहाँले सिकाउनु भएको चार आर्यसत्यहरू यो दर्शन व्यवस्थाको मूल आधार हो । वास्तवमा चार आर्यसत्यहरू मध्ये प्रथम तीनले बुद्धको दर्शन प्रतिपादन गर्छ जबकि चौथो (आर्य अष्टाङ्ग भार्ग जुन नेतृत्वको नियम हो) ले लक्ष प्राप्तिको मार्गको काम गर्दछ । यो प्रथम उपदेश स्थ्यको खोजीमा लाग्दाखेरीको वहाँको

पहिलेका साथीहरु, कौण्डन्य प्रमुख पाँचजना श्रविहरुलाई दिइएको थियो । कौण्डन्य धर्मलाई व्यवहारमा ल्याई अहंत हुने (शुद्ध व्यक्ति जसले सबै बंधनहरु पार गरी सक्यो) बुद्धको प्रथम शिष्य थियो ।

अब हामी चार आर्यसत्यहरूमा आउँछौं । तिनीहरू हुन्:

दुःख सत्य

दुःख समुदय सत्य

दुःख निरोध सत्य

दुःखको अन्त्यगते मार्गको सत्य

बौद्ध दर्शनका मूलभूत विचारहरू बुझन दुःख सत्यको साक्षात्कार को आवश्यकतामा जोड दिएँछ । यो कुरा सम्भाउन भगवान बुद्धले समस्यालाई दुई विभिन्न वृष्टिकोणबाट सुलझाउनु भएको छ ।

पहिलो, तर्कको प्रकृयाले । वहांले आफ्नो शिष्यहरूलाई महसूस गराउनु भयो कि जीवन एउटा संघर्ष हो, जीवन दुःख हो । जन्मनु दुःख हो, बुढा हुनु दुःख हो, विरामी हुनु दुःख हो, मृत्यु हुनु दुःख हो । तैपनि इन्द्रिय सुखको प्रभाव मानव मात्रमा यस्तो प्रबल छ कि तिनीहरू सामान्यतः आफेलाई विसंन तथार हुँदून, यतिसमकि तिनीहरूले पछि के मूल्य चुकाउनु पछं भन्ने कुरा पनि विसंन्दून । एकक्षण विचार गर्नुस् गमीवस्थामा जीवन कस्तो हुँदू; कसरी जन्मेको क्षणदेखि बच्चाले बाँचनको लागि संघर्ष गनुं पर्दू; मानिस भएर मृत्यु नभए सम्म उसले के के संघर्ष गरिरहनु पर्दू । तपाईहरूले राम्ररी कल्पना गर्नसक्नु हुँदू कि जीवन के हो । जीवन सांच्चेन दुःख हो । जति बढी आफुप्रति आशक्त हुँदू दुःख उतिने ठूलो हुँदू । वास्तवमा मानिसले भोग्नु पनें दुःख तथा कष्टहरूलाई अन्धकारमा कहिले कहीं देखिने प्रकाशको क्षितिका जस्तो मात्र भएको क्षणिक इन्द्रिय सुखले दमन

गरीएका हुन्छन् । सत्यबाट टाढा राख्ने मोह (भ्रम) नमएको भए उसले निश्चयने “जीवन, दुःख र मृत्यु” को चक्रबाट मुक्ति पाउने काम गरी सबैथो ।

दोश्रो, बुद्धले आपनो शिष्यहरूलाई महसूस गराउनु भयो कि मानव शरीर उत्पन्न हुनासाथै नष्ट भएर जाने कलापहरू (आणविक इकाइहरू) ले बनेको छ । प्रत्येक कलाप निम्न प्राकृतिक तत्वहरूले बनेको पिण्ड हो ।

- १) पृथ्वी तत्त्व
- २) जल तत्त्व
- ३) अग्नि तत्त्व
- ४) वायु तत्त्व
- ५) वर्ण
- ६) गन्ध
- ७) रस
- ८) ओज



पहिलो चार तत्त्वलाई महाभूत योने कलापमा प्रमुख हुने भूल भौतिक तत्त्वहरू भनिन्छ । अरु चारवटा सहायक मात्र हुन् जुन अधिल्लोमा निर्भर रही अधिल्लो बाट उत्पन्न हुन्छन् । कलाप भौतिक जगतमा देखिने सूक्ष्मतम कण हो । आठ प्राकृतिक तत्त्वहरू (जसमा व्यावहारिक लक्षण मात्र हुन्छ) मिलेपछि मात्र एउटा कलापको अस्तित्व खडा हुन्छ । अर्को शब्दमा यो आठवटा व्यवहारको प्राकृतिक तत्त्वहरूको सहअस्तित्वबाट एउटा पिण्ड बन्छ जसलाई बुद्धधर्ममा कलाप भनिन्छ । बुद्धकोू भनाइ अनुसार यो कलापहरू निरन्तर परिवर्तन वा प्रवाहको स्थितिमा छन् । तिनीहरू मैनवत्ती वा विजुलीको चीमको प्रकाश जस्तै शक्तिको प्रवाह बाहेक केही होइनन् । बाहिरबाट देखिए जस्तो शरीर

एउटा सत्ता होइन, यो जीवन सक्ति साथसाथै भएको पदार्थको एउटा निरन्तरता मात्र हो ।

साधारण व्यक्तिको लागि फलामको टुक्रा अचल छ । बैज्ञानिक-लाई थाहा छ कि यो निरन्तर परिवर्तन वा प्रवाहको स्थितिमा रहेको इलेक्ट्रोनले बनेको छ । एउटा फलामको टुक्रा त यस्तो छ भने जीवित प्राणी, भनौं मानिस, को शरीर कस्तो होला ! मानव शरीर भित्र भै-रहेको परीवर्तन बढी भयंकर हुनु पर्दछ । के मानिसले आफु भित्रको गतिमान झनझनाहत चाल पाउँछ ? के त्यो बैज्ञानिकले, जसलाई ठाहा छ कि सबै परीवर्तन वा प्रवाहको स्थितिमा छन्, चाल पाउँछ कि उसको आपने शरीर शक्ति र झनझनाहत बाहेक केही होइन ? त्यो मानिसको मानसिक प्रवृत्तिमा के प्रभाव पछं होला जस्ले अन्तमुखी भएर देख्छ कि उस्को आपने शरीर शक्ति र झनझनाहत मात्र हो । आप्नो प्यास भेटाउन गाउँको कुवाबाट एक ग्लास पानी सहजे पिउन सकिन्छ । उसको आँखा माइक्रोस्कोप जस्तो शक्तिशाली भएको भए उसले त्यही पानी पिउन निश्चयने हिचिकचाउँथ्यो जसमा उसले ठूलो पारीएका किटाणुहरू देखिरहेको हुनु पछं ।\* त्यस्त जब आफैभित्र निरन्तर परीवर्तनको (अनित्य वा अस्थायी) साक्षात्कार गर्दै तब भित्री आणविक इकाइहरूको घर्षण, झनझनाहत र प्रकाशको तीखो अनुभवको परिणाम स्वरूप त्यसले अवश्यम्भावी रूपमा दुःख सत्यको ज्ञान पाउनु पर्दै । भित्र बाहिर दुबैतिर सबै दृष्टिकोणबाट र आखिरी सत्यको रूपमा जीवन सांचैनै एउटा दुःख हो ।

भगवान बुद्धले सिकाउनु भए जस्तै जीवन दुःख हो भनी जब म भन्छु त्यसोभए जीवन दुःखदायी हो, जीवन जिउन लायक छैन र

\* सामान्य दृष्टिमा किटाणु देखिएता पनि योगीको दृष्टिमा महाभूतको हलन चलन हो भन्ने विद्वानहरूको राय छ । (अनुवादक)

बौद्ध विचारमा दुःख भयानक छ र यथोचित ढंगले सुखी जीवनको मौका दिन्दैन भने विचार गरेर कृपया नभाग्नु होला । सुख के हो ? भौतिक जगतमा विज्ञानले हासिल गरेको उपलब्धिले गर्दा के संसारका मानिसहरू सुखी छन् ? तिनोहरूले कहिलेकाहों इन्द्रिय सुख पाउलान् तर पहले के भइसकेको छ र पछि के हुने होला भने विन्ताले गर्दा तिनीहरू अन्तरमनमा सुखी छनन् । किन ? किनभने मानिसले पदार्थ माथी प्रभुत्व पाएता पनि उसमा अझसम्म आपनो भन माथिको प्रभुत्व को अभावन छ । मनको आन्तरिक शान्तिबाट निस्केको प्रीति, जुन बौद्ध ध्यानको प्रकृयाबाट हासिल गर्न सकिन्दै, को तुलनामा इन्द्रिय सुखबाट हासिल हुने सुख केही पनि होइन । आपनो शरीरको खतिराहरू होशियारी साथ कन्याउनमा सुख पाउने एउटा घोरीको जस्तै इन्द्रिय सुखको अगाडी र पछाडी दुःख र कष्टहरू लाग्दैन् जबकि प्रीति दुर्ब तर्फबाट यस्तो दुःख र कष्टबाट मुक्त छ । इन्द्रिय जगतबाट हेरिरहने तपाईंहरूलाई प्रीति कर्तो हुन्छ भने कुरा बुझन मुश्किल होला । तर मलाई ठाहाछ तुलनात्मक मूल्यांकनको लागि तपाईंहरूले पनि यसको अनुभव गर्न सक्नु हुन्छ र यसको स्वाद पाउन सक्नु हुन्छ । तसर्थ बुद्धधर्मले दुःखको दिवास्वप्नमा दुःखी महसूस गराउने कुरा सिकाउन्छ भने विचार गर्नु पर्दैन । तर मलाई विश्वास गर्नु होस् कि यसले तपाईंहरूलाई जीवनको सामान्य अवस्थाहरूबाट भाग्न लगाउन्छ जसरी कमलको फूल अपनो भयानक वातावरणबाट मुक्त भएर स्वच्छ पानीको पोखरीमा रहन्छ । यस्ते तपाईंहरूलाई त्यो “भित्री शान्ति” दिनेछ जुन शान्तिले तपाईंहरूलाई सन्तोष दिनेछ कि तपाईंहरू “जीवनको दैनिक दुःखहरू”बाट मात्र होइन विस्तारै र निश्चयने “जीवन, दुःख र मृत्यु”को घेराबाट पनि छुटकारा पाइरहनु भएको छ ।

त्यसो भए दुःखको कारण के हो ? बुद्धले भन्नु भयो यस्को

कारण तथा वा तृष्णा हो । इच्छाको बिउ एकपटक रोपेपछि यो यात शक्तिको लागि यात भौतिक लाभको लागि लोभ भएर हुक्न्छ र तृष्णा वा लालसा भएर वृद्धि हुन्छ । त्यो मानिस जसमा यो बिउ रोपिएको छ यो तृष्णाहरूको दास हुन्छ र उ अन्तिम समयसम्म तृष्णा-हरू पूर्ति गर्न यान्त्रिक रूपले शरीर र मनको कडा परिश्रम तफं लागेको हुन्छ । आखिरी परिणाम स्वरूप आफुमा निहित लोभ (इच्छा) र द्वेष (कोध) ले प्रेरित भएर आफ्ने काय, बचन र विचारले उत्पन्न गरेको अकुशल मानसिक शक्तिहरूको संचय निश्चयने गर्नु पर्दछ ।

दार्शनिक दृष्टिबाट फेरी, कर्महरूको मानसिक शक्तिहरूले नै (संस्कार) यो उत्पन्न हुने व्यक्तिमा यथा समयमा प्रतिकृया गर्दछ र यीने संस्कार मन र पदार्थको प्रवाह, भिन्नी दुःखको सुह, को लागि जिम्मेवार हुन्छन् ।

### **दुःख निरोध सर्व लैजान्ने स्नार्ग**

त्यसो भए दुःख निरोधतिर लैजाने मार्ग के हो त ? त्यो मार्ग बुद्धले आप्नो पहिलो उपदेशमा सिकाएको आर्य अष्टाङ्गिक {मार्ग नै हो । यो अष्टाङ्गिकमार्ग शील, समाधि र प्रज्ञा गरी तीन चरणमा विभाजित छ ।

#### **शील**

(१) सम्यकबचन      (२) सम्यककर्मान्ति      (३) सम्यकआजीविका

#### **सम्नाधि**

(४) सम्यकव्यायाम      (५) सम्यकस्मृति      (६) सम्यकसमाधि

#### **प्रज्ञा**

(७) सम्यकसंकल्प      (८) सम्यकवृष्टि

## १) शीष्ट - शीलका तिन पक्षहरू हुन्:

- क) सम्मावाचा : सम्यकवचन
- ख) सम्माकम्मन्तो : सम्यककर्मन्ति
- ग) सम्माआजीवो : सम्यकआजीविका

सम्यकवचनको मतलब हो : यस्तो वचन जुन सत्य, फायदा-जनक हुनु पर्दछ र दुष्टतापूर्ण हुनुहुंदैन। सम्यक कर्मन्तिको मतलब हो : नैतिकताको मूल तत्व जुन हिसा, चोरी, व्यभिचार र सुरापानको विरुद्ध छ। सम्यकआजीविकाको मतलब हो : दास व्यापार, हत्यारको उत्पादन, नसालु पदार्थको विक्री जस्ता सबै प्राणीहरूको दुःख वृद्धि गर्ने व्यवसाय बाहेक अन्य आजीविकाको मार्ग।

यिनीहरू सामान्यतया बुद्धले आफ्नो पहिलो उपदेशमा शुरुमा भन्नुभएको नैतिकताको नियम हुन्। पछि वहाँले यसलाई बढाउनु भयो र भिक्खुहरू र उपासकहरूलाई छुट्टाछुट्टै नियमहरू बनाउनु भयो। भिक्खुहरूलाई के नियम दिइयो भन्ने कुरा गरेर म यहाँहरूलाई दुःख दिन चाहन्न। म तपाईंहरूलाई बौद्ध उपासकहरूको निमित्त बनाएको शील वा नैतिकताको नियम मान्न भन्दछु। यसलाई पञ्चशील भनिन्दू जुन निम्नानुसार छन् :

- १) पाणातिपात : कुनै पनि प्राणीलाई हत्यागनुंबाट अलग रहनु। जीवन सबै प्राणीहरूको लागि सबभन्दा मूल्यवान छ र यो नियम दिवा बुद्धको कहणा सबै प्राणीहरूमा विस्तार भएको छ।
- २) अदिशादान : नदिएको ढस्तु लिनुबाट अलग रहनु। यसले प्राप्त गर्ने अनुचित इच्छाहरू माथी रोक लगाउने काम गर्दछ।
- ३) कामेसुमिच्छाचार : व्यभिचारबाट अलग रहनु। मानिसमा योन इच्छा सुषुप्त छ। प्रायः सबैको लागि यो रोकन नसकिने छ।

तसर्थं गंरकानूनी यौन सम्बन्धलाई बुद्धले मना ही गर्नु भएको  
छ ।

- ४) मुसाबिदि : ज्ञान बोलनुबाट अलग रहनु । सत्यको मूल तत्त्वलाई  
बचनको माध्यमबाट पूर्ण गर्न यो शील समावेश गरीएको छ ।
- ५) सुरामेरय : सुरापानबाट अलग रहनु । सुरापानके मानिसलाई  
सत्यको साक्षात्कारको लागि अति आवश्यक मनको दृढता र  
तर्कको शक्ति नाश गराउँछ ।

तसर्थं पञ्चशील बचन र कार्यं नियन्त्रणं गर्न र समाधि  
(मनको सञ्चुलन) को आधारको काम गर्न राखिएको हो ।

## २) समाधिः

सज्जन तथा महिलाहरू, हामी अब बुद्धधर्मको मानसिक  
यक्षतिर आउँदैछों जुन मलाई विश्वास छ तपाईंहरूलाई धेरै  
चाख लाग्ला । आर्यअष्टाङ्गिक मार्गको दोश्रो चरण, समाधि, मा  
निष्ठ कुराहरू समावेश छन् :-

- क) सम्मावायामो : सम्यकव्यायाम  
ख) सम्मासति : सम्यकस्मृति  
ग) सम्मासमाधि : सम्यकसमाधि

सम्यकव्यायाम सम्यकस्मृतिको लागि पुर्वावश्यकता हो ।  
जबसम्म आफ्नो डगमगाउँदो र अस्थिर मनको विचारहरूको क्षेत्र  
सांगुरो पार्न दृढ अभ्यास गरिर्दैन कर्नेले पनि त्यो सम्यकस्मृति हासिल  
गर्न आशा गर्न सक्दैन जुन सम्यकस्मृतिले सम्यकसमाधि द्वारा एका-  
ग्रता र उपेक्षाको स्थितिमा त्याउन महत गर्दछ । यस स्थितिमाने  
मन नीवरणहरूबाट मुक्त हुन्छ र भित्र र बाहिरबाट प्रकाशमय भएर

शुद्ध र शान्त हुन्छ । यस्तो स्थितिमा मन शक्तिशाली र तेजिलो हुन्छ । बाहिरतर यो एउटा प्रकाशको रूपमा हुन्छ, जुन मानसिक प्रतिविम्ब मात्र हो, त्यस्तो प्रकाश जसको मात्रा तारादेखि सूर्यको प्रकाशसम्म बढ्न सक्छ । साधारण अर्थमा, पूर्ण अंधकारमा मनको आँखा अगाडी प्रतिविम्बित हुने यो प्रकाश मनको शुद्धता, शान्ति र सौम्यताको प्रतिरूप हो ।

हिन्दुहरू यस्को लागि प्रयास गर्छन् । प्रकाशबाट शून्यतर्फ जानु र फर्नु सांच्चर्ने ब्राह्मणीय हो । Mathewsmा न्यू टेटामेण्ट “प्रकाशमय शरीर”को कुरा गर्दछ । यही अनौथो प्रकाशको लागि रोमन क्याठलिक पादरीहरू नियमित रूपमा ध्यान गरिरहेको कुरा पनि हामी सुन्दर्छौं । पवित्र कुरानले पनि “देवी प्रकाशको साक्षात्कार”लाई प्रमुखता दिन्छ ।

प्रकाशको मानसिक प्रतिविम्बले भित्री मनको शुद्धता देखाउन्छ र चाहे बौद्ध होस्, हिन्दु होस्, क्रिश्चयन वा मुस्लिम होस् मनको शुद्धता धार्मिक जीवनको सार हो । निश्चयनै मनको शुद्धता सबै धर्महरूको सबभन्दा साक्षा मापडण्ड हो । प्रेम, जुन मानवताको एकताको एउटै मात्र साधन हो, सबोंपरी हुनुपर्दछ र जबसम्म मन अतिशुद्ध हुंदैन तबसम्म यस्तो हुन सक्दैन । अहंको असन्तुलित मन सन्तुलित पार्न सन्तुलित मनको आवश्यकता पर्दछ । “जसरी बाण-कारकले बाण सीधा पार्छ त्यस्तै एउटा बुद्धिमान मानिसले रक्षा गर्न गाहो, नियन्त्रण गर्न गाहो आपनो कम्पित र अस्थिर मनलाई सीधा पार्छ” यसरी बुद्धले भन्नु भयो ।

भौतिक शरीरको व्यायाम जतिकै मनको व्यायाम पनि आवश्यक छ । त्यसोभए किन मनको व्यायाम नगर्ने र यसलाई शुद्ध र बलियो नबनाउने ताकि तपाईंहरूले “ध्यानको आन्तरिक शान्ति” अनुभव गर्न सकोस् । आन्तरिक शान्तिले मनलाई द्रवित पारेपछि तपाईंहरू सांचैन सत्यको ज्ञानतर्फ अगाडी बढ्नु हुनेछ ।

विश्वास गर्नुस् या नगर्नुस् हात्रो यो अनुभव छ कि यदि आसय शुद्ध छ र परीक्षाको अवधिसम्म पथप्रदर्शकमा समर्पित हुन तयार छन् भने एउटा ठीक गुरुको निर्देशनमा जाती र धर्म जे भएपनि एउटा र सबैले प्रकाशसहितको यो मनको शुद्धता र भित्री शान्ती हासिल गर्न सक्छन् ।

निरन्तर अभ्यास पछी जब मन माथी पूर्ण विजय प्राप्त हुन्छ उ ध्यानको स्थितिहरूमा प्रवेश गर्न सक्छ र विस्तारं समापत्तिहरू हासिल गर्न अग्रसर हुन्छ जुन समापत्तिले उसलाई राजा सुद्धोदनको ऋषिगुरु कालदेवलको जस्तो अलौकिक शक्तिहरू दिन्छ । यो निश्चयने तपमा र मानवबस्तिबाट टाढा रहेर प्रयास गर्नु पर्दछ । तर लालसाका चिह्न बाँकी नै भएकाहरूलाई यो ज्ञन खतरनाक हुन्छ । जे भएपनि सांसारिक क्षेत्रमा अलौकिक शक्तिहरू दिने यस्तो अभ्यासलाई बुद्धले प्रोत्साहन दिनु भएको थिएन । बुद्धको समाधि विकास गर्ने मूल लक्ष सत्यको साक्षात्कारको लागि अत्यावश्यक मनको शक्ति र शुद्धता हासिल गर्नु थियो ।

बुद्धधर्ममा चालिस किसिमका एकाग्रताका विषयहरू छन् जसमध्ये सबभन्दा महत्त्वपूर्ण आनापान हो, मतलब सबै बुद्धहरूले अनुशारण गरेको स्वास आउने र स्वास जानेमा एकाग्र गर्नु ।

### ३) प्रच्छाः:

महिला तथा सज्जनहरू, म अब आर्यअष्टाङ्गिकमार्ग-को तेश्वोचरणमा बुद्धधर्मको दार्शनिक पक्ष प्रज्ञा वा ज्ञानको बारे भन्दछु ।

प्रज्ञाका दुइ पक्षहरू हुन्:

(क) सम्यक्संकल्प      (ख) सम्यक्दृष्टि

सत्यलाई सम्यक दृष्टिले बुझ्नु बुद्धधर्मको लक्ष हो र सम्यक संकल्प सत्यको साक्षात्कारगर्न भित्र र बाहिर मन र पदार्थको बिश्लेष-

णात्मक अध्ययन हो । तपाईंहरूले नाम र रूप (मन र पदार्थ) बारे घेरे पटक सुन्नु भएको छ । म यसको अज्ञ व्याख्या गर्दछु ।

कुनै आरम्भण तर्फ क्षुक्ने यसको प्रवृत्ति भएकोले यसलाई नाम भनेको हो । निरन्तर परिवर्तनको कारण क्षणभङ्गर भएकोले रूप भनोएको हो । तसर्थ अंग्रेजीमा नाम र रूपको निकटतम अर्थ मन र पदार्थ (Mind and matter) हो । म निकटतम भन्दछु किनभने यसको ठीक अर्थ छन् । साच्चै भन्ने हो भने तलका कुराहरूलाई नाम भनिन्छ ।

क) विज्ञान      ख) वेदना      ग) संज्ञा      घ) संस्कार  
यिनीहरूको साथै भौतिक जगतको रूपसहित पञ्चस्कन्ध बन्दछ । यी पञ्चस्कन्धलाई बुद्धले सारांशमा संसारको सबै मानसिक र भौतिक गतिविधि भन्नुभएको छ जुन वास्तवमा मन र पदार्थको सहअस्तित्वको निरन्तरता हो तर जुन साधारण व्यक्तिको लागि उसको व्यक्तित्व वा अहं हो ।

सम्यक संकल्पमा, त्यस बेलासम्ममा समाधिको शक्तिसाली एकाग्रता हासिल गरिसकेको त्यो शिष्यले आफैमा आपनो ध्यान केन्द्रित गर्दछ र अन्तर्मुखी ध्यानले पहिले रूप (पदार्थ) र अनि नाम (मन र मानसिक तत्वहरू) को स्वभावको विश्लेषणात्मक अध्ययन गर्दछ । उसले कलापहरूको अनुभव गर्दछ र वारम्बार कलापहरूको यथार्थ स्वरूप पनि देखदछ । उसले अनुभव गर्न थाल्छ कि नाम र रूप दुबै निरन्तर परिवर्तनमा छन्- अस्थायी र क्षणभंगूर छन् । उसको समाधिको शक्ति जसरी बढ्दै जान्छ उसमा शक्तिहरूको स्वभाव बढी स्पष्ट हुन्छ । उ यो धारणाबाट कति पनि उम्कन सबैदेन कि पञ्चस्कन्ध कारण र असरको नियमभित्र दुःख हुन् । उ अब विश्वस्त हुन्छ कि वास्तवमा भित्र र बाहिर सबै दुःख हुन् र अहं भन्ने त्यस्तो कुनै चीज छन् । उसले दुःखबाट मुक्तभएको अवस्थाको इच्छा गछे । अन्ततोगत्वा

दुःखको घेराबाट मुक्त भएर उ लौकिकबाट अलौकिक अवस्थामा जान्छ र आर्यहृको चार चरणको पहिलो चरण श्रोतापन्न स्थितिमा पुग्दछ । तब उ (क) सत्काय दृष्टि (ख) विचिकित्सा र (ग) शीलब्रतपरामर्श बाट मुक्त हुन्छ । दोश्रो चरण सकृदागमी हो जहाँ पुगेपछी काम-छन्द र व्यापाद मलीन हुन्छ । अनागमीको तेश्रो चरणमा पुगेपछी उससंग कुनै लालसा वा क्रोध हुन्वन् । अन्तिम लक्ष अहंत्व प्राप्ति हो ।

मनुष्य भएर पनि हरेक आर्यले श्रोतापत्तिफल आफूले चाहेजति पटक पुगेर निर्वाण कस्तो हुन्छ भन्ने अनुभव गर्न सक्छ जुन अनुभवले उसलाई “भित्री निर्वाण शान्ति” दिन्छ । यो “भित्री शान्ति”, जुन निर्वाण समान छ, को कुनै समानान्तर छैन किनकि यो अलौकिक छ । यसको तुलनामा मैले पहिले समाधिको कुरा गर्दा उल्लेख गरेको ध्यानको “भित्री शान्ति” नगर्य छ किनकि “भित्री निर्वाणको शान्ति” ले ३१ भूमिको सीमाहृस्तबाट पार लैजान्छ भने “ध्यानको भित्री शान्ति”ले उसलाई अस यी भूमिहरू भित्र याने ब्रह्माको सूक्ष्म भौतिक जगत भित्र राख्छ ।

सज्जन तथा महिलाहरू, एक शब्द बढी । मैले बुद्धधर्मको केही मूलभूत पक्षहरूका कुराहरू मात्र भनेको छु । मलाई प्राप्त भएको समय भित्र मैले सकेसम्मको कुरा तपाईंहरूलाई भने जस्तो लाग्छ ।

प्रकाश सहित मनको शुद्धताको स्थितिमा पुग्नु;  
इच्छानुसार ध्यानको अवस्थामा जानु;  
आफूले भित्री निर्वाणको शान्ति अनुभव गर्नु;  
यो सबै तपाईंहरूको पहुंच भित्र छन् ।

त्यसो भए तपाईंहरूको धर्मको क्षेत्रभित्र पनें कमसेकम पहिलो दुइवटाको लागि किन प्रयास नगर्ने ? तपाईंहरूलाई आवश्यक सहयोग दिन म तयार छु ।

धर्यपूर्वक सुनिदिनु भएकोमा म फेरि एक पटक तपाईंहरू प्रति कृतज्ञता प्रकट गर्दछु । कृपापूर्ण अनुज्ञाको लागि चर्चको पादरीलाई पनि धेरै धन्यवाद ।

# बुद्धधर्म के हो ?

१४ अक्टोबर, १९५१ | प्रवचन संख्या ३

छोटकरीमा भएपनि प्रतोत्यसमुत्पादको नियम र पट्टानको नियमको उल्लेख बिना मेरो “बुद्धधर्म के हो” भन्ने विषयको प्रवचन पूरा हुँदैन ।

यो स्मरण गराउँछु कि मेरो प्रथम प्रवचनको सारांश गर्दा मैले फिरन्ते श्रमण राजकुमार सिद्धार्थले कसरी सत्य साक्षात्कार गरे र बुद्ध भए भन्ने कुरा बताएं । “सच्चनै राजकुमार सिद्धार्थले सम्यक् सम्बोधि प्राप्त गयो र बुद्ध जाग्रत्, सम्बुद्ध, सर्वज्ञ भयो । उ जुन किसिमले जाग्रत थियो त्यससित दांजदा अरु सबै सुतिरहेका र स्वप्न देखिरहेका थिए । उ जुन किसिमले सम्बुद्ध थियो त्यससित दांजदा अरु सबै मानिसहरू ठक्कर खाइरहेका र अन्धकारमा छामछुम गरिरहेका थिए, उसले जुन ज्ञानले जानेको थियो त्यससित दांजदा अरु मानिसहरूले जानेको कुरा एक किसिमको अज्ञान थियो ।”

निसदेह सबै धर्महरूले सत्यको बाटो देखाउने दावी गर्दैन् । बुद्धधर्ममा सत्यको (चतुआर्यसत्य) साक्षात्कार नगरेसम्म मानिस अविद्यामा हुन्छ । यही अविद्या ती मानसिक शक्तिहरू (संस्कार) उत्पन्न गर्नमा जिम्मेवार छन् जुन शक्तिहरूले सबै सांसारिक प्राणीहरूमा

जीवनको प्रवाह (विज्ञान) संचालन गर्छन् । नयाँ जीवनमा जीवनको गति स्थापित हुनासाथ मन र पदार्थ (नाम रूप) स्वतः तथा परस्परमा सम्बन्धित रूपमा देखा पछ्नैन् । पछि यिनीहरू षडायतन सहितको यान वा शरीरमा विकसित हुन्छ । यी षडायतनले स्पर्श उत्पन्न गराउँछ र यी षडायतनको आरम्भणसित स्पर्शले वेदना उत्पन्न हुन्छ जुन वेदनाले इच्छा (तृष्णा) जगाउँछ जुन इच्छाको पछिपछि आशक्ति वा इच्छामा टाँसिने (उपादान) लागेको हुन्छ । यही आशक्ति वा इच्छामा टाँसिनेन जन्म, जरा, व्याधि, मरण, चिन्ता, पीडा, र कष्टहरू जस्ता दुःखले साथ दिएको भव वा जन्मको कारण हो । यसरी बुद्धले दुःखको कारण अविद्या भनी देखाउनु भएको छ ।

त्यस कारण बुद्धले भन्नुभयो:-

अविद्या मानसिक शक्तिहरूको कारण हो;

मानसिक शक्ति जीवन प्रवाहको कारण;

जीवन प्रवाह मन र पदार्थको कारण;

मन र पदार्थ षडायतनको कारण;

षडायतन स्पर्शको कारण;

स्पर्श वेदनाको कारण;

वेदना तृष्णाको कारण;

तृष्णा उपादानको कारण;

उपादान भवको कारण;

भव जन्मको कारण;

जन्म जरा, व्याधि, मरण, चिन्ता, पीडा, कष्ट आदि (जुनसुकै दुःख हुन्) को कारण ।

यो कारणको कमलाई प्रतीत्यसमुत्पादको नियम भनिन्छ र यनीहरूको मूल कारण अविद्या याने सत्यको अज्ञानता हो । यो सत्य

हो कि यसो हेर्दा इच्छा दुःखको कारण हो । यो साधारण कुरा हो । जब तपाईं केही चौज चाहनु हुन्छ इच्छा जाग्रत हुन्छ । तपाईंले यसको प्राप्तिको लागि काम गर्नु पछं वा यसको लागि दुःख गर्नु पर्दछ । तर यो काफी छैन । बुद्धले भन्नु भयो “पञ्चस्कन्ध”, जुन मन र पदार्थ बाहेक केही होइन, पनि दुःख हुन् । बुद्धधर्ममा मन र पदार्थलाई बाहिरबाट देखिने जस्तो मात्र नभई यथार्थ रूपमा (बाहिर र भिन्नबाट) साक्षात्कार गरेपछि मात्र दुःख सत्यको ज्ञान पूरा हुन्छ ।

तसर्थ दुःख सत्य यस्तो चौज हो जसलाई अनुभव गरेपछि मात्र बुझन सकिन्छ । उदाहरणको लागि, हामी सबैले विज्ञानबाट यो थाहा पाउँछौं कि सबै वस्तुहरू असंख्य इलेक्ट्रनको फनफनी घुम्ने चालको कारण उत्पन्न ज्ञनज्ञनाहत बाहेक केही होइन । तर हामीहरू मध्ये कतिजनाले आफैलाई विश्वास गर्न लगाउन सक्छौं कि हाम्रा आफने शरीरहरू त्यही नियम अन्तर्गत पर्दछन् । त्यसो भए किन तपाईंहरू आफने बारे यथार्थ कुराको अनुभव गर्न प्रयास नगर्ने ? यसको लागि भौतिक स्थितिबाट बाहिर हुनु पर्दछ । वस्तुहरूको यथार्थ स्वरूप देखन पर्याप्त शक्तिशाली मानसिक शक्ति विकास गर्नु पर्दछ । विकसित मानसिक शक्तिले अत्याधुनिक वैज्ञानिक सामानहरूको मद्दतले हेर्न सकिने भन्दा बढी गहिरिएर हेर्न सकिन्छ । यदि यस्तै हो भने किन सबै छिटोछिटो परिवर्तन भैरहने तर तैपनि कहिल्यै अन्त नहुने अणु, परमाणु र अन्य पदार्थहरू आफैमा ठीक के भइरहेको छ नहेने ? यो निश्चयने कुनै हालतमा सजिलो छैन ।

मेरो एकजना शिष्यको डायरीको सारांशले, जुन मैले अहिले तपाईंहरूलाई पढेर सुनाउन लागेको छु, “भिन्नी दुःख” के हो भन्ने कुराको ज्ञालक दिन्छ । यो यस्तो छ :

“२१-८-५१, मैले ध्यान गर्न सुर गर्ने वित्तिकै मलाई लाग्यो मानौ कस्ले मेरो टाउकोमा एउटा प्वाल पारिरहेको छ र मैले मेरो

टाउकोभरी कमिलाहुल दौडिरहेको वेदना अनुभव गर । मैले यसलाई कन्याउन चाहें तर मेरो गुरुले यस्तो गर्न मनाही गर्नु भयो । एक घण्टा भित्र मैले गाढा नीलो रंगले रङ्गीएको नीलो प्रकाशको झल्किने रेडियम मेरो सारा शरीरमा विस्तार प्रवेश गरेको देखें । जब म मेरे कोठामा लगातार तीन घण्टासम्म पल्टें म प्रायः अचेतन भएँ र मैले मेरो शरीरमा एउटा अधिकर धक्काको अनुभव गरें । म तसंन लागेको थिएँ तर मेरो गुरुले मलाई अघि बढ्ने साहस दिनु भयो । मैले मेरो सम्पूर्ण शरीर सातेको अनुभव गरेँ र शरीरको हरेक भागमा इलेक्ट्रोनिक सियोले घोचेको पनि अनुभव गरे ।

२२-८-५१, आज पर्नि म तीन घण्टासम्म ध्यान गर्दै पल्टें । मैले एउटा वेदना अनुभव गरें कि मेरो सम्पूर्ण शरीर आगोको लप्कामा थियो र मैले तेजिलो नीलो र गाढा नीलो प्रकाशको किरण लक्ष्यहीन भएर माथिबाट तलसम्म घुमिरहेको पनि देखें । तब मेरो गुरुले मलाई भन्नुभयो कि मेरो शरीरमा परिवर्तन भइरहेको “अनित्य” स्वभाव हो र यस पछिको कष्ट र पीडा ‘दुःख’ हो र दुःखबाट पार भएको स्थिति-मा पुग्नु पर्दछ ।

२३-८-५१, मेरो गुरुले मलाई प्रकाशको झल्कोलाई वास्तानगरी छातीमा ध्यान केन्द्रित गर्न भन्नु भयो र हामी शरीरको दर्शनको चरणमा पुगिरहेको कुरा पनि भन्नु भयो । मैले सोही अनुसार गरेँ र निश्कर्षमा पुगें कि हाम्रो शरीर ‘दुःख’ले पूर्ण छ ।

वास्तवमा यो “भित्री दुःख” समाधिको शक्तिशाली एकाग्रताको सहयोगले विपश्यनाको अन्तमुखी ध्यानको प्रकृयाद्वारा अनुभव गरिने आणविक इकाइहरूको अनश्नाहत, प्रज्वलन र धर्षणको गहिरो अनुभवको परिणाम हो । यो सत्य थहा नपाउनु निश्चयने अविद्या हो । यो सत्यको आखिरी यथार्थता बुझ्नुको मतलब जरा, व्याधि, चिन्ता, पीडा, कष्ट आदिको स्वभाव भएको “जीवन”मा अन्त्य हुने कारणहरूको

अग्रमा भएका सबै जोडहरू सहितको दुःखको मूल कारण “अविद्या”  
को नाश गर्नु हो ।

प्रतीत्यसमुत्पाद र दुःखको मूल कारण वारे यतिनं भन्दछु ।

दब हामी अभिधम्मपिटकको पट्टानको नियममा बुद्धले प्रति-  
पादन गर्नु भएको पट्टाननियम (सम्बन्धहरूको कार्यकारणको नियम)  
तर्फ ध्यान देओ । यो त्यही नियम हो जसको विश्लेषणात्मक अध्ययन  
गर्दा गर्दै बुद्धत्व प्राप्त हुना साथ ४९ दिन सम्मको अटूत ध्यानको बेला  
बुद्धको शरीरबाट ६ रङ्गको रश्मिहरू निस्के । हामीसंग यस जडिल  
विषयमा अन्दाजी ५०० पेजको पालिग्रन्थको पाँच ठेलीहरू छन् ।  
मैले यहाँ यस नियमको जानकारी मात्र दिन्छु ।

बुद्धधर्ममा २४ प्रकारका प्रयत्नहरू छन् जसमा कारण र असर-  
को मूलभूत सिद्धान्तहरू आधारित छन् । तिनीहरू हुन्:

- |              |              |
|--------------|--------------|
| १. हेतु      | २. आरम्मण    |
| ३. अधिपित    | ४. अनन्तर    |
| ५. समनवत्तर  | ६. सहजात     |
| ७. अञ्जगमञ्ज | ८. निस्सय    |
| ९. उपनिस्सय  | १०. पुरेजात  |
| ११. पच्छाजात | १२. आसेवन    |
| १३. कम्म     | १४. विपाक    |
| १५. आहार     | १६. इन्द्रिय |
| १७. लान      | १८. मग्ग     |
| १९. सम्पयुत  | २०. विष्पयुत |
| २१. अतिथ     | २२. नतिथ     |
| २३. विगत     | २४. अविगत    |

अब मैले बुझेसम्म हेतु र कर्मको आपसी सम्बन्ध र तिनीहरूको कारणले उत्पन्न हुने असर बारे व्याख्या गर्दछु ।

हेतु प्रत्येक कर्मको (कायिक, वाचिक र मानसिक काम) एउटा चंतन्य क्षणको मनको स्थिति हो । तसर्थ हरेक कर्मले मनको एउटा स्थिति उत्पन्न गराउँछ जुन नेतिक, अनेतिक वा अव्याकृत हुन्छ । यसलाई हामी बुद्धधर्ममा कुसलधर्मम, अकुसलधर्मम र अव्याकृतधर्मम भन्छौ । यी धर्महरू शक्तिहरू मात्र हुन् याने मानसिक शक्तिहरू जुन शक्तिहरूले, मेरो पहिलो प्रवचनमा भने जस्तै, संयुक्त रूपमा मानसिक शक्तिहरूको ब्रह्माण्ड (संस्कार लोक) बाट उत्पन्न गराउँछन् ।

नेतिक (कुशल) शक्तिहरू सकारात्मक शक्तिहरू हुन् जुन दान, सार्वजनिक हित कार्य, भक्ति, मनको शुद्धि आदिले प्रेरित कर्महरू (कार्यहरू, शब्दहरू र विचारहरू) बाट उत्पन्न हुन्छन् । अनेतिक (अकुशल) शक्तिहरू नकारात्मक शक्तिहरू हुन् जुन तृष्णा, लोभ, वासना, क्रोध, द्वेष, असन्तुष्टि, मोह आदिले प्रेरित कर्महरू (कामहरू, शब्दहरू र विचारहरू) बाट उत्पन्न हुन्छन् ।

अव्याकृत शक्तिहरू नकुसल नअकुसल शक्तिहरू हुन् । एउटा अहंतमा यस्तो शक्ति हुन्छ । अविद्याका सबै चिन्हहरूबाट मुक्त भइसकेको एउटा अहंतमा आरम्भण र षडायतनको स्पर्शले कुनै वेदना उत्पन्न हुँदैन जस्तोकि निरन्तर परिवर्तन भइरहने बगेको पानीमा कुनै छाप रहन सक्दैन । उसको लागि समस्त शरीरको बनौट सदा परिवर्तन भेरहने पिण्डमात्र हो र त्यसमा कुनै पनि वेदना त्यही पिण्डको साथै स्वतः विलीन भएर जान्छ ।

अब हामी हेतुबाट उत्पन्न कुशल र अकुशल शक्तिहरूलाई लोक-धातुसित मिलाओौ । यसको लागि लोकधातुलाई मोटामोटी रूपमा निम्न अनुसार वर्गीकरण गर्दछु :

**१) रूप र अरूप ब्रह्मलोक :** यिनीहरु इन्द्रिय जगतको क्षेत्रबाट बाहिर छन् । अत्युच्च मैत्री, अत्युच्च करुणा, अरुको सफलता वा महानतामा अत्युच्च मुदिता र मनको अत्युच्च उपेक्षा चार गुणहरु हुन् जुन गुणले अतिशुद्ध, चम्किला र अत्यन्त रमाइलो, शीतल र हल्का मानसिक शक्तिहरु उत्पन्न गराउँछन् । जुन शक्तिहरुले आपनो स्थान सबभन्दा उच्च लोक धातुमा पाउँछन् । यही कारणले यी लोकधातुमा पदार्थ अति सूक्ष्म हुन्छ र त्यहाँ ज्योति बाहेक केही हुन्दैन; र ब्रह्माका शरीरहरु पदार्थसित नभइ ज्योतिसित मिल्दौ हुन्छ ।

**२) व्याघ्रलोक :** जसमा (क) देवलोक (ख) मनुष्यलोक र (ग) अपायलोक समावेस छन् ।

**देवलोक :** सबै असल वा कुशल काम, वचन वा विचार जसमा भविष्यको सुखको इच्छाको चिन्ह छ, ले कुशल मानसिक शक्तिहरु उत्पन्न गराउँछन् जुन अत्यन्त शुद्ध, प्रकाशमय सुखद र हल्का हुन्छन् । तिनीहरुले आपनो स्थान देवताहरुको उच्चलोकमा पाउँछन् जहाँ पदार्थ सूक्ष्म, प्रकाशमय, सुखद र हल्का हुन्छ । तसर्थ यी देवताहरुले आपनो लोकधातु अनुसारको सूक्ष्मता, प्रकाशमयता र रंगको सूक्ष्म शरीर हुन्छ । साधारणतया तिनीहरु आपनो कुशल मानसिक शक्तिहरु नसिद्धिए-सम्म स्वर्गीय सुखमा रहन्छन् । त्यसपछि तिनीहरु तल्लो लोकधातुमा फर्कन्छन् ।

म अब तेथो याने अपायलोकको कुरा गर्दछु । मनुष्यलोकको कुरा अन्त्यमा गर्दछु ।

**अपायलोक :** सबै दुष्टतापूर्ण, खराब, अकुशल कामहरु, शब्दहरु र विचारहरुले यस्ता मानसिक शक्तिहरु उत्पन्न गराउँछन् जुन

स्वभावेले अशुद्ध, अन्धकारमय, तातो, गह्रौ र कडा हुन्छन् । सबभन्दा अशुद्ध, अन्धकारमय, तातो गह्रौ र कडा मानसिक शक्तिहरूले चारलोक-मा सबभन्दा तल्लो लोक-नक्क-मा स्थान पाउँछन् । तसर्थं यी सबै लोक-धातुहरूमा पदार्थहरू कडा, रुखो, दुःखमय र तातो हुन्छन् । मनुष्य-लोक यी शक्तिहरूको समुह भद्दा माथि छ जुन अपाय लोक तर्फ उन्मुख भएका प्राणीहरूको उपभोगको लागि हो । पशुलोकका प्राणीबाहेक यी प्राणीहरू साधारण मनुष्यले देख्न सक्दैन तर दिव्य चक्षुप्राप्त र समाधिको उच्च शक्ति विकास गरिसकेकाहरूले देख्न सक्दैन । यहाँ भौतिक तथा मानसिक दुवै दुःख प्रबल हुन्छ । यहाँ देवलोकमा भन्दा ठीक उल्टो हुन्छ ।

**मनुष्यलोकः** : म अब मनुष्यलोकमा आउछु । यो स्वर्ग र नरकको विचको स्थान हो । हामीले आफ्नै पूर्वकमंले निर्धारण गरेको मात्रामा सुख र दुःख मिश्रित रूपमा अनुभव गर्छौ । यहाँबाट हामीले आपनो मानसिक स्थिति विकास गरेर उच्चलोकहरूमा आपने समानका मानसिक शक्तिहरू तात्र सक्छौ । यहीबाट हामी दुराचारिताको निम्न तहमा जान सक्छौ र अपायलोकको शक्तिहरूसित मिलन सक्छौ । अन्य लोकमा जस्तै यहाँ स्थिरता छैन । आज ज्ञानी हुने व्यक्ति पछि दुर्जन हुन सक्छ । आज धनी हुने व्यक्ति चाँड गरीब हुन सक्छ यहाँ जीवनका उथलपुथलहरू असाध्य स्पष्ट देखिने हुन्छन् । कुनै मान्छे, कुनै परिवा, कुनै समुदाय र कुनै राष्ट्र स्थिर छैन । सबै कमंको नियम अन्तर्गत पदंछन् ।

कमं सदा परिवर्तन भइरहने मनबाट उत्पन्न हुने हुनाले कमंको असरहरू अवश्यम्भावी रूपमा परिवर्तनशील हुनु पर्छ । हाम्रो पाइतला मुनिको पृथ्वीमा मिलेको खराब मानसिक शक्तिहरूको अवस्थाले नै गुरुत्वाकर्यणको नियम उत्पन्न गराउँछ । किनभने जबसम्म मानिसमा अशुद्धताहरू निहित रहन्छन्, जुन स्वतः विद्यमान छन् नै

उ यो गुरुत्वाकर्षणको तनाइमा पर्दछ र यदि उस्को मृत्युको अन्तिम क्षणमा उ अपाय लोकको मानसिक शक्तिसित मिल्ने मानसिक धारणा लिएर मर्छ भने अर्को जन्म स्वतः त्यही लोकमा हुन्छ भनी, त्यहाँको उसको मानसिक अवस्थाको ऋण हिसाब चुक्ता गर्न । अर्को तर्फ यदि मृत्युको क्षणमा उसको मानसिक धारणा मनुष्यलोकको शक्तिहरूसित सम्बद्ध छ भने अर्को जन्म फेरी मनुष्यलोकमा हुनसक्छ । तर मृत्युको अन्तिम क्षणमा उसको मानसिक धारणा कुशल कर्महरूको सम्झनाहरूसित सम्बद्ध छ भने अर्को जन्म उसको आपने मानसिक शक्तिहरूको लिनु पर्ने हिसाब चुक्ता गर्न साधारणतः देवलोकमा हुन्छ । यदि मृत्युक्षणमा मन सांसारिक भावनायुक्त छन् र शुद्ध र शान्त छ भने उ ब्रह्मलोकमा जान्छ । यसरी बुद्धधर्म कर्मले गणीतीय शुद्धतामा काम गर्छ ।

महिला तथा सज्जनहरू, यी नै बुद्धधर्मका मूल शिक्षाहरू हुन् । यी शिक्षाहरूले व्यक्तिलाई कसरी असर पार्छ भने कुरा उसले कसरी विचार गर्छ भने कुरामा निर्भर रहन्छ । त्यही कुरा परिवार, समुदाय वा जनसाधारणलाई दनि लागू हुन्छ । हामी कहाँ थद्वा भएका बौद्धहरू छन् र व्यवहारिक बौद्धहरू छन् । अझ अर्को थरिका बौद्धहरू छन् जसलाई जन्मले मात्र बौद्ध भन्ने नामकरण गरिएको छ । खास व्यवहारिक बौद्धहरूले मात्र मानसिक प्रवृत्ति र धारणामा परिवर्तन हासिल गर्न सक्छ । तिनीहरूले पञ्चशील मात्र पालन गरोस् । तिनीहरू बुद्धको शिक्षाको अनुयायीहरू हुन् । यदि बर्माका सबै बौद्धहरूले यो अनुशारण गरे भने यहाँ बर्मामा भडरहेको परस्परघाटक झगडा हुदैन होला । तर अर्को एउटा बाधक तत्व छ त्यो हो शारीरिक आवश्यकताहरू । जीवनको न्युनतम आवश्यकताहरू पूरा हुने पर्दछ । अरू वस्तु भन्दा जीवन बढी मुल्यवान हुन्छ । तसर्थ आपने र आफुमा निर्भर रह्ने अलहरूको सुरक्षा-को लागि धार्मिक वा सरकारी अनुशासनका नियमहरू भज्ञ गर्ने प्रवृत्ति हुन्छ ।

सबमन्दा आवश्यक कुरा मानवता माथि प्रभुत्व जनाइराखेका  
अकुशल मानसिक शक्तिहरु सित सामना गर्ने शुद्ध र कुशल मानसिक  
शक्तिहरुको उत्पादन गर्नु हो । यो कुनै हालतमा पनि सजिलो छैन ।  
एउटा गुरुको सहयोग विना कोही पनि शुद्ध मानसिक प्रवृत्तिको तहसम्म  
उठ्न सक्दैन । यदि हामी यी शक्तिहरुसित सामना गर्न प्रभावशाली  
शक्ति चाहन्दौ भने यसको लागि हामीले धार्मिक रूपले अथवा धर्म  
अनुसार काम गर्नु पर्दछ । आधुनिक विज्ञानले हामीलाई यसले दिन  
सबै सबभन्दा अनोठो र साथसाथै मानिसको बुद्धिको सबभन्दा  
भयानक उत्पादन ‘एटम बम’ दिएको छ । के मानिसले आफ्नो बुद्धि  
ठीक दिशामा उपयोग गरिरहेको छ । ? बुद्धधर्मको भावना अनुसार उसले  
असल मानसिक शक्तिहरु बनाइरहेको छ कि खराब मानसिक शक्तिहरु ?  
हाम्रो बुद्धि कुन विषयमा र कसरी उपयोग गर्ने भन्ने निर्णय हाम्रो  
इच्छाले नै गर्दछ । बुद्धिलाई बाह्य रूपको एटोमिक शक्तिको विजयको  
लागि मात्र उपयोग गर्नुको सट्टा किन यसलाई आन्तरिक एटोमिक  
शक्तिमाथि विजय गर्नको लागि पनि उपयोग नगर्ने ? यसले हामीलाई  
आन्तरिक शान्ति विन्ध्य र अरु सबैसित बाँडचुड गर्न सबै बनाउँछ ।  
अनि हामीले यस्तो शक्तिशाली र शुद्ध मानसिक शक्तिहरु प्रस्फुरित  
गर्दौं जुन शक्तिले हाम्रो चारैतिर विद्यमान अकुशल शक्तिहरुसित  
सफलतापूर्वक सामना गर्छ । जसरी एउटा मैनवतीको प्रकाशमा एउटा  
कोठामा भएको अन्धकार नाश गर्ने शक्ति हुन्छ त्यस्तै एउटा मानिसमा  
विकास भएको प्रकाशले अरु धेरेमा भएको अन्धकार नाश गर्न महत  
गर्न सक्छ ।

अकुशलको उपायबाट कुशल गर्न सकिन्दै भन्ने अनुमान गर्नु  
एउटा भ्रम हो, एउटा दिवास्वप्न हो । कोरियाको उदाहरण लिउँ ।  
दुवै पक्षमा जीवनको क्षति हाल दश लाख भन्दा बढी भइसकेता पनि के  
हामी शान्तिको निकट छौं वा ज्ञन टाढा छौं यी पाठहरु हामीले

सिके का छौं । धर्मबाट मानवताको मानसिक प्रवृत्तिमा परिवर्तन गर्नु मात्रै एउटा समाधान छ । यसबेला पदार्थ माथिको प्रभुत्वको मात्र होइन मनमाथिको प्रभुत्वको पनि आवश्यकता छ ।

बुध्दधर्ममा हामी लोकधातु र धर्मधातु छुट्याउछौं । धातुको मतलब स्वभाव तत्व वा शक्तिहरू हो । तसर्थ लोकधातुको मतलब भौतिक जगतको क्षेत्रभित्रको पदार्थ (यसको स्वभाव तत्व समेत) हो । धर्मधातुमा भौतिक जगतको नभई मानसिक जगतको चित्त चेतसिक र प्रकृति स्वभावका केही पक्षहरू निहित छन् । आधुनिक विज्ञ नले लोकधातुसित सरोकार राखदछ । यो मानसिक जगतको धर्मधातुको लागि एउटा आधार मात्र हो । एक पाइलर अगाडी बढ्यौ भने आधुनिक विज्ञानको ज्ञानले होइन कि व्यवहारिक बुध्दधर्मको शानले हामी मानसिक जगतमा पुग्छौ । कमसेकम “The Mature Mind” (W. W. Norton & Co. Inc., New York) को लेखक श्री H. A. Overstreet परिपक्व मनको लागि के सचित छ भन्ने बारे आज्ञावादी हुनुहुन्थ्य ॥

वहांले भन्नु भयो:-

“हाम्रो शताव्दीको खास ज्ञान मनोबैज्ञानिक हो । भौतिकशास्त्र र रसायनशास्त्रमा भएको सबभन्दा नाटकीय प्रगति पनि मुख्यतया अनुसंधानका थाहा पाइएका तरिकाहरूको प्रयोग हो । तर हाम्रो समयमा आएको मानव प्रकृति र मानव अनुभव प्रतिको धारणा नयाँ हो ।”

“यो धारणा पहिले आइसकेको हुन सक्दैन । यो आउनु भन्दा पहिले लामो तयारी हुनु पर्यो । जरीर विज्ञान एउटा विकसित विज्ञान हुनु पर्यो किनकि मनोबैज्ञानिक व्यक्ति शारीरिक पनि हो ।

उसको भन अन्य वस्तुहरूको अतिरिक्त मगजको मसिनो नसा, कलेजी, ग्रन्थी, काय, द्राण र चक्षुको उपज हो । विशिष्ट जर्मन वैज्ञानिक विलियम बण्टको कार्यशालाहरूमा जस्तै अन्दाजी सतरी बर्थ भन्दा पहिले शरीर विज्ञानको प्रशस्त विकास नभएसम्म मनोशारीरिक अनुसन्धान सम्भव भएको थिएन । तर शरीर विज्ञान भन्दा पहिले प्राणीशास्त्र उच्चत हुनु पर्थ्यो । मगज, नसा, ग्रन्थी र अङ बाँको सबै प्रकृयाहरूमा निर्भर रहने हुनाले एउटा सदावत शरीर विज्ञान प्रादुर्भाव हुनु भन्दा पहिले जीवित जीवानुको विज्ञान परिपक्क हुनु पर्दथ्यो । तर प्राणी-विज्ञान भन्दा पहिले रसायन शास्त्र हुनु पर्थ्यो; र रसायन शास्त्र भन्दा पहिले भौतिक शास्त्र; भौतिक शास्त्र भन्दा पहिले गणित शास्त्र हुनु पर्थ्यो । यसरी लामो तथारी सदियौं अधिसम्म जान्छ ।”

“संक्षेपमा, विज्ञानको एउटा समयघडी हुन्छ । हरेक विज्ञानले आफ्नो घडी नहानेसम्म कुनूँ पछं । आज कमसेकम, विज्ञानको समय घडीले मनोविज्ञानको घट्टी हान्छ र एउटा नयाँ ज्ञानको सुरूवात हुन्छ ।”

“साच्च भन्ने हो भने, सबभन्दा पछिलो विज्ञानहरूले जगाएको चाख नै पुराना छन्; तर अनुसन्धानको शुद्धता भने नयाँ छ । संक्षेपमा, एउटा अकाट्य तक्कले नियन्त्रण गरिराखेको छ । हरेक विज्ञानले आफ्नो पुर्वजले तथ्य र उपकरण उपलब्ध नगराएसम्म, जसबाट यस्को शुद्धता बनाउन सकिन्छ, आफ्नो अनौयो शुद्धताको लागि कुनूँ पर्दछ ।”

“विज्ञानको समयघडीले एउटा नयाँ घट्टी हानेको छ; एउटा नयाँ बुद्धि हात्रो सेवामा हुन थाल्बछ ।”

म यो भनुंकि मानव प्रकृतिको यथार्थताहरूको एउटा नयाँ ज्ञानको लागि सबैले अध्ययन गर्नुं पने बुद्धधर्मनै हो । बुद्धधर्ममा हामी

मानवतालाई असर पार्ने सबै मानसिक दुःखहरूको निदान पाउँछौं । संसार भरको वर्तमान स्थितिको लागि मन (भूत र वर्तमान) को खराब शक्तिहरूने जिम्मेवार छन् । दुइ वर्ष जति अघि बमाको सबभन्दा गाह्रो दिनहरूमा जनताकी मनमा बुद्धधर्म प्रतिको बलियो चेतना जगाएर हामी त्यो संकट पार गर्न समर्थ भएका छीं ।

आजकल जताततै असन्तोष छ । असन्तोषले दुर्भाविना उत्पन्न गराउँछ; दुर्भाविनाले घृणा उत्पन्न गराउँछ; घृणाले शत्रुता उत्पन्न गराउँछ; शत्रुताले लडाई उत्पन्न गराउँछ; लडाइले शत्रुहरू उत्पन्न गराउँछ; शत्रुहरूले लडाई उत्पन्न गराउँछ । लडाइले शत्रु उत्पन्न गराउँछ र यस्तै यस्तै । यो अब एउटा कुचक्कमा परिरहेको छ । किन ? किनभने मनमाथि उचित नियन्त्रणको निश्चयन अभाव छ ।

मानिस के हो ? मानिस आखिरमा मानवीकृत मानसिक शक्तिहरू हो । पदार्थ के हो ? पदार्थ भौतिकीकरण गरिएको मानसिक शक्तिहरू सिवाय केही होइन जुन शक्तिहरू नेतिक र अनेतिक शक्तिहरूको प्रतिकृयाको प्रतिफल हो । बुद्धले भन्नु भयो—“चित्तेन नियेते लोको ।” “संसार मनले बनेको छ ।” तसर्थ मनले हरेक वस्तु माथि प्रभुत्व जमाउँछ । तसर्थ हामी मन र यसको अनौयो चरित्र अध्ययन गर्ने र अहिले संसारले सामना गर्न परिरहेको समस्या समाधान गर्ने ।

बुद्धधर्ममा ध्यावहारिक अनुसन्धानको लागि ठूलो क्षेत्र छ । बमाका बौद्धहरू तिनीहरूको अनुभवको फायदा लिन उत्सुक जोसुकैलाई पनि सधैं स्वागत गर्छन् ।

महिला तथा सज्जनहरू, मैले बुद्धधर्म बारे आफुले जानेसम्म को कुरा तपाईंहरूलाई भन्ने प्रयास गरेको छु । कुनै पनि बुद्धामा

छलफल गर्न इच्छा हुने कुनै पनि इच्छुक व्यक्तिलाई अह विश्लेषण गर्ने  
म तत्पर छु । मेरो प्रवचनहरूमा चाह लिनु भएकोमा र कृपापूर्वक  
यहाँ उपस्थित भंडिएकोमा म तपाईंहरूप्रति आभारी छु । म फेरी  
आफ्नो प्रांगनभित्र प्रवचनको लागि कृपापूर्वक अनुमति दिनु भएकोमा  
चर्चको पादरीलाई धन्यवाद दिन्छु ।

सबैलाई शान्ति होस् ।





---

मुद्रकः- शारदा प्रिन्टिङ् प्रेस, न्हसाल (धर्मपथ) काठमाडौं, नेपाल ।